



स्थानीय राजपत्र

खैरहनी नगरपालिकाद्वारा प्रकाशित

खण्ड (५) चितवन, श्रावण ०१, २०७८ साल अंक १३(क)

भाग १

खैरहनी नगरपालिका

नगरकार्यपालिकाको कार्यालय

स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १०२ को उपदफा (२) बमोजिम

खैरहनी नगर कार्यपालिकाले बनाएको तल लेखिए बमोजिमको ऐन

सर्वसाधारणको जानकारीको लागि प्रकाशन गरिएको छ ।

संवत् २०७८ को ऐन नं. १३(क)

अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको ऐन, २०७८

प्रस्तावना :

मिति २०७८/०४/०१

खैरहनी नगरपालिकाको आर्थिक वर्ष २०७८/०७९ को अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्नको निमित्त स्थानीय कर, शुल्क तथा दस्तुर संकलन गर्ने, छुट दिने तथा आय संकलनको प्रशासनिक व्यवस्था गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २२८ को उपधारा (२) बमोजिम नगरसभाले यो ऐन बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम “आर्थिक ऐन, २०७८” रहेको छ ।

(२) यो ऐन २०७८ साल श्रावण १ गतेदेखि खैरहनी नगरपालिका क्षेत्रमा लागू हुनेछ ।

२. परिभाषा र व्याख्या: (क) सम्पत्तिकर भन्नाले कुनै व्यक्ति वा संस्थाको स्वामित्वमा नगरपालिकाको क्षेत्रभित्र रहेको जग्गा र सो जग्गामा बनेको स्थायी संरचना (घर, गोठ, टहरा, गोदाम आदि समेत) मा नगरपालिकाले लगाउने कर भन्ने बुझिन्छ ।

३. सम्पत्तिकर: (१) खैरहनी नगरपालिका क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाको स्वामित्वमा रहेको जग्गा र सो जग्गामा बनेको स्थाई संरचना (घर, गोठ, टहरा, गोदाम आदि समेतमा) मा एकीकृत सम्पत्तिकर लगाइने र असूलउपर गरिनेछ । यस करको दर **अनुसूची १** बमोजिम हुनेछ ।

४. व्यवसाय कर, बहाल कर, सवारी कर, मनोरञ्जन कर, विज्ञापन कर, सरसफाई तथा वातावरण प्रदूषण शुल्क, बसपार्क तथा सवारी पार्कीङ्ग शुल्क, नक्शापास दस्तुर, वा अन्य कर, शुल्क, दस्तुर र महशुल समेत **अनुसूचि २** बमोजिम लगाइने र असूल उपर गरिनेछ ।

५. सम्पत्तिकर निर्धारण प्रयोजनका लागि जग्गाको मूल्यांकन गर्दा खैरहनी नगरपालिकाको राजश्व परामर्श समितिको सिफारिश बमोजिम नगर सभाले स्वीकृत गरेको मुल्याङ्कन अनुरूप हुनेछ ।

६. नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेका जग्गा तथा सो जग्गामा बनेका भौतिक संरचनामा सम्पत्तिकर लगाइने छैन ।

७. सम्पत्तिकर लागेको सम्पत्तिमा घरजग्गाकर तथा मालपोत वा भूमीकर लाग्ने छैन । तर सम्पत्तिकर लागू हुनु भन्दा अघि (आ.व. २०७४।०७५ भन्दा अघिल्लो आ.व. सम्म) को बक्यौता घरजग्गाकर तथा मालपोत असूली गर्न यस दफाले बाधा पुऱ्याएको मानिने छैन ।

८. सम्पत्ति कर निर्धारण प्रयोजनका लागि भौतिक संरचनाको मुल्याङ्कन गर्दा अनुसूची १ मा उल्लेखित दर अनुसार ह्रास कट्टी गरी मुल्याङ्कन गरिनेछ ।

९. नगरपालिकाले कुनै भवन, घर, पसल, ग्यारेज, गोदाम, टहरा, छप्पर, जग्गा, पोखरी आदि पूरै वा आंशिक तवरले बहालमा दिने व्यक्ति वा संस्थालाई आफ्नो सम्पत्ति बहालमा दिँदा बहालमा बस्ने संग अनिवार्यरूपमा सम्झौता गर्नुपर्ने गरी आदेश दिन सक्नेछ ।

१०. सम्झौता गरी बहालमा बस्ने व्यक्ति वा संस्थाको व्यक्तिगत विवरण तथा निजसँग भएको सम्झौताको एक प्रति सम्बन्धित वडा समितिको कार्यालयमा समेत बुझाउन नगरपालिकाले अनिवार्य गर्न सक्नेछ ।

११. बहालकर निर्धारण प्रयोजनका लागि नगरपालिकाले उद्योग बाणिज्य संघ खैरहनी संगको समन्वय तथा राजजस्व परामर्श समितिको सिफारिशमा बहाल रकमलाई समसामयिक एवं व्यवहारिक बनाउन नगरका विभिन्न स्थानको बहालमा लाग्न सक्ने सम्भावना, व्यावसायीक क्षेत्र वा सडक वा बस्तीलाई आधार मानेर बहालको न्यूनतम दर निर्धारण गरेको हुँदा सोही आधारमा बहाल कर अशुल गरिनेछ ।

१२. नगर कार्यपालिकाले बहालकर संकलनको प्रभावकारिता बृद्धि गर्नका लागि आवश्यक निर्णय लिन सक्नेछ ।

१३. व्यवसाय कर : (१) नगरपालिका क्षेत्रभित्र व्यापार, व्यवसाय वा सेवामा पूजीगत लगानी र आर्थिक कारोबार समेतका आधारमा **अनुसूचि (२)** बमोजिम व्यवसायकर लगाइने र असूलउपर गरिनेछ ।

१४. कर छुट : यस ऐन बमोजिम कर तिर्ने दायित्व भएका व्यक्ति वा संस्थाहरुलाई कुनै पनि किसिमको कर छुट दिइने छैन । तर यो ऐन प्रारम्भ भए पछि ६ महिना सम्म सम्पत्ति कर बुझाउन ल्याएमा यसै आ.व.को करमा सोही अनुसूचीमा उल्लेखित दरमा छुट दिइनेछ ।

१५. कर तथा शुल्क संकलन सम्बन्धि कार्यविधि : यो ऐनमा भएको व्यवस्था अनुसार कर तथा शुल्क संकलन सम्बन्धि कार्यविधि नगर कार्यपालिकाले तोके अनुसार हुने छ ।

१६. विविध: (१)

नेपालको संविधान २०७२ को धारा ५७(५), १०९, १६२(४), १९७, २१४(२), २२१(२), र २२६ (१) सँग सम्बन्धित अनुसूची ९ अनुसार संघ, प्रदेश र स्थानीय तहको अधिकारको साझा सूचीमा परेका अधिकारहरूको हकमा संघीय तथा प्रदेश कानूनहरूमा व्यवस्था भए बमोजिम हुनेछ ।

(२)

- (क) कर, शुल्क तथा दस्तुरहरूको दर निर्धारण प्रचलीत कानूनलाई आधार मानिने छ । प्रचलीत कानूनलाई आधार लिई तय भएका कर, शुल्क तथा दस्तुरहरूको दर वा सीमाहरू कुनै कानून सँग बाझिएमा बाझिएको हदसम्म अमान्य हुनेछन् ।
- (ख) यस ऐन बमोजिमको कर, शुल्क तथा दस्तुर संकलनका लागि नगरपालिकाले निजी क्षेत्रको सीप, क्षमता र पूँजीलाई अधिकतम उपयोग गर्नेगरी आवश्यक रणनीति निर्माण गरी सार्वजनिक निजी साझेदारी (Public Private Partnership - PPP) को अवधारणा अनुसार आवश्यकता र प्रभावकारिता समेतलाई मध्यनजर गरी केही आयोजनाहरू कार्यान्वयन गर्न सक्ने छ ।
- (ग) आफ्नो अधिकार क्षेत्रभित्रको कर, शुल्क तथा दस्तुरहरू निर्धारण एवं संकलन गर्ने सन्दर्भमा नगरपालिकाले सरकारी वा गैरसरकारी संस्था, नगरवासीहरू र सरोकारवालाहरू समेतको आवश्यक परामर्श एवं सहयोग लिन सक्नेछ ।
- (घ) नगरका विभिन्न स्थानमा अस्थायी रूपमा बसोबास गरिरहेका नागरिकहरूलाई करको दायरामा ल्याउन नगरपालिकाले आवश्यक कार्यविधि तयार गरी लागू गर्न सक्नेछ ।

स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६५ बमोजिम गठीत स्थानीय राजश्व परामर्श समितिको सिफारिस बमोजिम आगामी आ.व. २०७८/०७९ का लागि आन्तरिक आय प्रक्षेपण गर्दा विगत आ.व.हरूको अनुमान, यथार्थ प्रगतिको अवस्था, सिमित जनशक्तिको माध्यमबाट आय संकलन गर्नुपर्ने अवस्था, साविकका ४ गा.वि.स.हरू नगरमा समावेशभई नगरपालिका भएको अवस्थामा सम्पूर्ण वडाहरूको औषत आर्थिक अवस्था, नगरपालिकाबाट विगतमा गरिएको राजश्व सम्भाव्यता अध्ययन तथा प्रक्षेपण प्रतिवेदनले गरेको प्रक्षेपण तथा सुझावहरूको विश्लेषण र व्यवहारिक पक्षलाई समेत आधार मानि गरिएको छ । आगामी आ.व. २०७५/०७६ मा आन्तरिक आय संकलनको लागि देहाय बमोजिम कार्यान्वयन गर्न नगरपालिका समक्ष सिफारिश गर्ने निर्णय गरियो ।

१. **सम्पत्तिकर:-** यस नगरपालिकामा एकीकृत सम्पत्ति कर गत आ.व. बाढे नै शुरू भई सकेकोले आगामी आर्थिक वर्ष २०७८/०७९ देखि सम्पत्तिकरको रूपमा नगरपालिका क्षेत्रमा लागू गरी व्यवस्थित एवं प्रभावकारी बनाउन **अनुसूची १** बमोजिम गर्न सिफारिस गर्ने:

- (क) गत आ.व.मा एकीकृत सम्पत्तिकरलाई सफ्टवेयरको माध्यमबाट कर संकलन गर्ने व्यवस्था गरिकोले सम्पत्तिकर पनि सोही सफ्टवेयरको माध्यमबाट संकलन गरिनेछ । साथै सम्पत्ति कर व्यवस्थापन प्रणालीलाई क्रमश Web-base मा लैजान आवश्यक प्रकृयाको थालनी गरिनेछ ।
- (ख) यस खैरहनी नगरपालिकामा आ.व. २०७३/०७४ सम्मको मालपोत (भुमिकर), घरधुरीकर तथा स्थानिय विकास शुल्क बक्यौदा रहेको अवस्थामा सोको कुल हिसाब गरी विलम्ब शुल्कबापत छ प्रतिशत (पहिलो वर्षको लागि) र १० प्रतिशत (दोश्रो वर्ष र सो भन्दा बढि वर्षहरूका लागि) जोडी कर संकलन गरिनेछ ।
- (ग) सम्पत्ति करका लागि सिफारिश गरिएको जग्गाको मुल्याडन गर्दा व्यवहारिक पक्षलाई बढि ध्यान दिएको जानकारी गराउदै घर टहरा तथा अन्य भौतिक पुर्वाधारहरूलाई करदाताले त्यस्तो क्षेत्रफल स्वघोषणा गरी लागू गर्ने र नक्शापास भईसके पछि फरक परेमा एक पल्ट शंसोधनको लागि थप गर्ने शुल्क मात्र थप गरि लिने र अन्य पक्षका लागि थप भएको सम्पत्तिमा लाग्ने थप कर रकमको दोब्बर रकम जरिवाना लिने ।

- ३) घरजग्गा विवरण फरक पारी कर तिरेका करदाताहरूले पूनः विवरण सुधारका लागि पेश गरेको विवरणमा पहिलो पटक फरक परेमा थप भएको सम्पत्तिमा लाग्ने थप कर रकम लिने र दोश्रो वा सो भन्दा बढि पटक विवरण सच्चाई कर निर्धारण गर्नु पर्ने भएमा थप भएको कर रकमको दूई गुना जरीवाना लिने ।
- ड) जग्गाको मूल्याङ्कन गर्दा एकमूष्ठ धेरै क्षेत्रफल भएको जग्गाबाट ३० फिट मोहडा र १२० फिट पिछाड भएकालाई घडेरी मान्ने र बाकी जग्गालाई बाटो नभएको जग्गाको मूल्याङ्कनको आधारमा कूल रकम तोकिनेछ ।
- च) कुनै जग्गामा ३र भएको तर करदाताले बाधो नभएको भनी विवरण पेश गरेमा त्यस्तो जग्गाको मूल्याङ्कन गर्दा सहमतीको बाटो कायम गरी मूल्याङ्कन गरिनेछ ।

२. व्यवसायकर: व्यवसायकर संकलन तथा व्यवस्थापनका लागि देहाय बमोजिम गर्न उपयुक्त हुने भएकोले (अनूसुची २ बमोजिम) सिफारिस गर्ने :

- क) यस नगरपालिका क्षेत्रभित्र रहेको व्यवसायहरू करिब ५००० संख्यामा रहेको र नियमित रूपमा कर बूझाउने व्यवसायीहरूको संख्या न्यून रहेको अवस्थालाई दृष्टिगत गरी नियमित कर बूझाउने करदाताहरूको संख्यामा वृद्धि गर्न तथा सबै व्यवसायलाई करको दायरामा ल्याउन तथ्यांक अद्यावधिक गर्नका लागि आधुनिक प्रविधि (भुसुचना प्रणाली) मार्फत कर संकलनका लागि यसै आ.व. २०७८।०७९ देखि आवश्यक प्रक्रियाको थालनी गर्ने । यस नगरपालिकाको सबै वडाहरूमा व्यवसाय दर्ताका लागि प्रचारप्रसार, घुम्तीटोली कार्यक्रम, नियमित अनुगमन जस्ता कार्यक्रमहरू सञ्चालन गर्ने र सो का लागि खैरहनी उद्योग वाणिज्य संघ तथा सम्बन्धित क्षेत्रका टोलविकास संस्थाहरू, सम्बन्धित निकाय संगको समन्वय समेत गरी कर्मचारीहरू समेत परिचालन गर्ने । खैरहनी उद्योग वाणिज्य संघबाट प्राप्त सूझाव समेतको आधारमा आगामी आ.व. २०७९।०७६ का लागि स्थानीय राजस्व परामर्श समितिबाट प्रस्ताव गरिएका कर दर कार्यान्वयन गर्ने ।
- ख) नगरक्षेत्रमा कार्यरत सहकारी संस्थाहरू, बिमा कम्पनीहरू, निजी विद्यालयहरू, साना ठुला उद्योगहरू, सञ्चार तथा केवल नेटवर्कि आदिलाई करको दायरामा ल्याउन विशेष कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने ।
- ग) व्यवसायीहरूको तथ्यांक संकलन कार्यलाई तीब्रता दिनुपर्ने ।

३. बहालकर: बहालकर संकलनलाई प्रभावकारी बनाउन निम्न बमोजिम गर्न सिफारिस गर्ने:

- क) खैरहनी उद्योग वाणिज्य संघ संगको परामर्शमा तयार गरी कार्यान्वयनमा आएको घर बहालकर आ.व. २०७८।०७९ का लागि विभिन्न संघ सस्थाको हकमा बहाल सम्झौतामा उल्लेखित बहाल रकममा १० प्रतिशत र अन्यको हकमा अनूसुची २ मा उल्लेखित आधारमा बहाल रकम कायम गरी कूल रकमको ५ प्रतिशत बहाल कर लगाउने ।
- ख) बहालकर संकलनलाई सहज र सरल बनाउन आन्तरिक राजस्व कार्यालय, उद्योग वाणिज्य संघ, टोल विकास संस्थाहरू संगको समन्वय एवं सहकार्य गर्ने । साथै नेपाल उद्योग वाणिज्य संघबाट प्राप्त सूझाव बमोजिम अनिवार्य सम्झौता लगायत विषय कार्यान्वयन गर्ने र यो कर संकलनलाई सरलीकरण गर्ने सम्बन्धमा नीतिगत व्यवस्था मिलाउन सम्बन्धित निकायमा अनुरोध गर्ने ।

- ग) घरबहाल लिने दिने सम्बन्धी विषयमा सरोकारवालाहरु जस्तै टोल विकास संस्थाहरु, करदाता, आन्तरिक राजश्व कार्यालय, खैरहनी उद्योग वाणिज्य संघसंग आवश्यकताअनुसार समन्वय एवं सहकार्य गर्ने ।
४. सवारीकर: पटके तथा वार्षिक सवारीकर संकलनलाई व्यवस्थित एवं प्रभावकारी बनाउन निम्न बमोजिम गर्न सिफारिस गर्ने:
- क) वार्षिक सवारी कर अभिवृद्धिका लागि खैरहनी नगरपालिकाबाट काठमाडौं, पोखरा तथा स्थानिय रुटमा संचालन हुने भाडाका सवारी साधन तथा अन्य निजी सवारी साधन धनी संघ संस्था तथा व्याक्तिहरुले नगरपालिकामा दर्ता गरी वार्षिक सवारीकरको दायरामा ल्याउन सम्बन्धित संघसंस्थाहरु संगको सहकार्यमा विशेष कार्यक्रम बनाई कार्यान्वयनमा ल्याउनुपर्ने ।
५. मनोरञ्जनकर: हालसम्म नगरपालिकाले मनोरञ्जन व्यवसाय सञ्चालन गर्ने संचालकहरु करको दायरामा नआएकोले करको क्षेत्र विस्तार गरी सिनेमा हल, थियटर, च्यारेटी सो, कन्सर्ट, केवल नेटवर्क व्यवसायी, अस्थाई मेला तथा महोत्सव, पिकनिक स्पर्ट, पार्क, स्वीमिङ्ग पूल साथै पर्यटन व्यवसायसंग सम्बन्धित सम्पूर्णलाई करको दायरामा ल्याउन विशेष पहल गर्ने ।
६. विज्ञापनकर : नगरपालिका क्षेत्र भित्र राखिने विभिन्न प्रकारका व्यवसायिक होडिङ्ग बोर्ड तथा अन्य विज्ञापन सामाग्रीहरुमा लाग्ने विज्ञापन कर संकलन तथा व्यवस्थापन प्रणालीमा सुधारका सम्बन्धमा सरोकारवाला पक्षहरु संग समन्वय गरी प्रक्रिया अगाडी बढाउने । आगामी आ.व. २०७८।०७९ मा ठेक्का बिधिबाट विज्ञापन कर संकलन गर्ने ।
७. सरसफाई तथा वातावरण प्रदूषण शुल्क:
- सरसफाई तथा वातावरण प्रदूषण शुल्क लगाउने सम्बन्धमा देहाय बमोजिम गर्न उपयुक्त हुने:
- क) सरसफाई सेवा शुल्क: हाल नगरपालिकाले नगरका मुख्य मुख्य स्थानहरुमा बनेका घरहरुबाट निस्कने फोहर सरसफाई गर्ने काम आफै र सार्वजनिक निजी साभेदारी अवधारणा अन्तर्गत सरसफाई सेवा प्रभावकारी बनाउनु पर्ने देखिएकोले नगरको वातावरणलाई प्रदूषित गर्ने आवास, व्यवसाय तथा उद्योगहरुमा भू-उपयोग क्षेत्र, सडक, भौतिक संरचना आदि समेतका आधारमा सरसफाई तथा वातावरण प्रदूषण शुल्क लगाई सो बाट प्रभावित व्यक्ति, संस्था वा समुहको हितमा संकलित शुल्कको निश्चित प्रतिशत रकम खर्च गर्ने व्यवस्था गर्नुपर्ने । वातावरण प्रदूषण शुल्क नगर कार्यपालिकाले तोके बमोजिम हुने गरी सिफारिश गरिन्छ ।
- ख) वातावरण प्रदूषण शुल्क: नगरक्षेत्र भित्र प्रवेश गर्ने प्रदूषणजन्य सामानहरु जस्तै पेट्रोलियम पदार्थ, प्लाष्टिकजन्य गिलास, प्लेट, मिनरल वाटर, हल्का पेय पदार्थ, तरकारी तथा फलफुल, माछामासूजन्य पशुचौपाया तथा पंक्षी, प्याकेजि तयारी खाजा, चाउचाउ, लेज लगायत तयारी खाद्य, सवारी इन्धन, प्रदूषणजन्य औद्योगिक उत्पादनहरुको वास्तविक परिमाणको समेत अध्ययन विश्लेषण गरी आयात बिन्दूमा र उत्पादनमा निश्चित प्रतिशत वा रकम प्रदूषण शुल्क लगाउने तर्फ विशेष कार्यक्रम तर्जुमा गरी कार्यान्वयनमा ल्याउनुपर्ने ।
९. बसपार्क ब्यबस्थापन तथा सवारी पार्किङ शुल्क: नगरका चारैतर्फ संचालन हुने सवारी साधनहरुका लागि बसपार्कको ब्यबस्था गर्नुपर्ने । ब्यबस्थित बसपार्क निर्माण पश्चात् पार्किङ शुल्क संकलन गर्न शुरू गर्ने । सबै प्रकारका सवारी साधनहरुलाई शुल्कको दायरामा ल्याउनुपर्ने ।

१०. नक्सापास दस्तूर: यस सम्बन्धमा देहाय बमोजिम गर्न उपयुक्त हुने:

क) भूकम्प प्रतिरोधी घर निर्माण गर्ने सन्दर्भमा विगत आ.व. २०६७/०६८ देखि लागु गरिएको लवतण्यलर्वा द्यगर्षमिप्लन ऋयमभ को कार्यान्वयनले पारेको प्रभावका कारण घरनक्सा पासका लागि अनुमति लिनेहरूको संख्यामा वृद्धि गर्न लवतण्यलर्वा द्यगर्षमिप्लन ऋयमभ को कार्यान्वयनलाई सहज बनाउने विषयमा नगरपालिकाले पूनर्विचार गरी हाल कार्यान्वयनमा रहेको नक्सापासको प्रक्रियामा थप सरलीकरण गर्नुपर्ने तथा यसको अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने । नगरमा समावेश भएका साविकका गा वि स क्षेत्र समेत नगरका सम्पूर्ण नक्सा नियमित गर्न बांकी घरहरूको घरनक्सा नियमित गरी दायरामा ल्याउनुपर्ने । नगरपालिकामा सिफारिश भए बमोजिमको बर्गीकरण अनुसार नक्सापास दस्तूर कार्यान्वयनमा ल्याउनु पर्ने ।

ख) सरकारी, सामूदायिक तथा संस्थागत क्षेत्रमा निर्माण हुने भवन तथा संरचनाहरूको नक्सापास गर्नुपर्ने प्रकृतिका संरचनाहरूको नक्सापास गर्ने सम्बन्धमा खैरहनी नगरपालिका संलग्न नभइरहेको सन्दर्भमा प्रचलित कानूनका आधारमा सम्बन्धित निकायहरूसंग छलफल गरी निर्माण भएका वा हुने संरचनाहरूको नक्सापास सम्बन्धमा टुंगो लगाउन उपयुक्त नीति अवलम्बन गर्ने ।

११. हाट बजार व्यवस्थापन: कृषि उपजको मुल्य अधिकाधिक कृषकहरूलाई नै दिलाउन, विचौलियाको प्रभाव न्यूनीकरण गर्दै उचित मुल्यमा दैनिक उपभोग्य बस्तु उपभोक्ता समक्ष सहज रूपमा पुगोस भन्ने उद्देश्यका साथ कम्तीमा साप्ताहिकरूपमा चलने हाटबजारको व्यवस्था गर्न पहल गर्नुपर्ने ।

१२. प्लटिङ व्यवस्थापन: भुउपयोग नीतिसंग मेल नखाने गरी विभिन्न व्यक्ति वा संस्थाहरूबाट यत्रतत्ररूपमा भैरहेको प्लटिङ कार्यलाई निरुत्साहन समेत गर्नुपर्ने भएकोले कार्यालयबाट प्लटिङ अनुमति प्रदान गर्दा दस्तूर लिने व्यवस्था गर्ने ।

१३. विविध: (क) ऐलानी जग्गामा बसोबास गर्नेहरूलाई करको दायरमा ल्याउनुपर्ने ।

(ख) मर्मत वर्कसपबाट हुने प्रदूषणबाट मुख्य बजार क्षेत्र जोगाउन सम्बन्धित व्यवसायीहरूलाई आवश्यक पुर्वाधार विकास गरी स्थानान्तरण गर्ने र सबै व्यवसायीहरूलाई करको दायरामा ल्याउनु पर्ने ।

(ग) पर्यटन प्रवर्द्धनका लागि साविक कूमरोज, चैनपूर, कठार गा.वि.स.हरूमा पर्यटन क्षेत्रहरूको थप विकास गरी पर्यटन शुल्क लगाउनु पर्ने ।

(घ) नगरका विभिन्न स्थानहरूमा घुम्ती शौचालयको व्यवस्था गरी सःशुल्क घुम्ती शौचालय सेवा सञ्चालन गर्नुपर्ने

आगामी आ.व.को लागि प्रस्तावित कर तथा गैरकर राजस्व दरहरु :

सम्पत्ति करको प्रस्तावित दर

(ऐनको दाफा ५५ संग सम्बन्धित)

जग्गाको मूल्याङ्कनको लागि

क्र.स.	विवरण	सम्पत्ति कर रु.मा	छुट दर प्रतिशतमा	कैफियत
१	रु. १ देखि ५००००० सम्म	१००	१५	छुट २०७८ पौष मसान्त सम्ममा कर दाखिला गर्ने करदातालाई मात्र उपलब्ध गराइने छ
२	रु. ५,००,००१ देखि ७,००,००० सम्म	१५०	१५	
३	रु. ७,००,००१ देखि १०,००,००० सम्म	२००	१५	

४	१०,००,००१ देखि १५,००,००० सम्म	३००	१५	
५	१५,००,००१ देखि २०,००,००० सम्म	४००	१५	
६	२०,००,००१ देखि २५,००,००० सम्म	७००	१५	
७	२५,००,००१ देखि २८,००,००० सम्म	९००	१५	
८	२८,००,००१ देखि ३०,००,००० सम्म	१०००	१५	
९	३०,००,००१ देखि ३५,००,००० सम्म	१२००	१५	
१०	३५,००,००१ देखि ४०,००,००० सम्म	१७००	१५	
११	४०,००,००१ देखि ४५,००,००० सम्म	२२००	१५	
१२	४५,००,००१ देखि ४८,००,००० सम्म	२७००	१५	
१३	४८,००,००१ देखि ५०,००,००० सम्म	३०००	१५	
१४	५०,००,००१ देखि ६०,००,००० सम्म	३५००	१५	
१५	६०,००,००१ देखि ७०,००,००० सम्म	४५००	१५	
१६	७०,००,००१ देखि ८०,००,००० सम्म	५५००	१५	
१७	८०,००,००१ देखि ९०,००,००० सम्म	६५००	१५	
१८	९०,००,००१ देखि ९५,००,००० सम्म	७५००	१५	
१९	९५,००,००१ देखि १,००,००,००० सम्म	१००००	१५	
२०	१,००,००,००१ देखि १,२०,००,००० सम्म	१२०००	१५	
२१	१,२०,००,००१ देखि १,४०,००,००० सम्म	१३५००	१५	
२२	१,४०,००,००१ देखि १,६०,००,००० सम्म	१५०००	१५	
२३	१,६०,००,००१ देखि १,८०,००,००० सम्म	१६५००	१५	
२४	१,८०,००,००१ देखि १,९०,००,००० सम्म	१८०००	१५	
२५	१,९०,००,००१ देखि २,००,००,००० सम्म	२००००	१५	
२६	२,००,००,००१ देखि २,५०,००,००० सम्म	२५०००	१५	
२७	२,५०,००,००१ देखि ३,००,००,००० सम्म	३२०००	१५	
२८	३,००,००,००१ देखि ३,५०,००,००० सम्म	३९०००	१५	
२९	३,५०,००,००१ देखि ४,००,००,००० सम्म	४६०००	१५	
३०	४,००,००,००१ देखि ४,५०,००,००० सम्म	५३०००	१५	
३१	४,५०,००,००१ देखि ५,००,००,००० सम्म	६००००	१५	
३२	५,००,००,००१ भन्दा माथि	रु.२ प्रति हजार	१५	

सम्पत्ति कर प्रयोजनको लागि भौतिक संरचनाको मूल्याङ्कन दर

क्र.स	विवरण	दररेट (प्रति वर्ग फिट रु.मा) पहिलो तल्ला	दररेट (प्रति वर्ग फिट रु.मा) दोश्रो तल्ला	दररेट (प्रति वर्ग फिट रु.मा) तेस्रो तल्ला र सो भन्दा माथि	हास कडी दर (प्रतिशतमा)	कैफियत
१	आर सि.सि फ्रेम स्ट्रक्चर	१२००	९६०	८००	५	
२	आर सि.सि फ्रेम स्ट्रक्चर (फ्रेम नभएको)	१०००	८००	६५०	५	
३	सिमेन्टको जोडाई इट्टा वा ढुङ्गाको गाढो आर सि सि छाना	१०००	८००	६५०	७	
४	माटोको जोडाईमा इट्टा वा ढुङ्गाको गाढो आर सि सि छाना	९००	७२०	६००	७	
५	सिमेन्टको जोडाईमा इट्टा वा ढुङ्गाको गाढो जस्ता छाना	६००			१०	

६	माटोको जोडाइमा इडा वा ढुङ्गाको गाह्रो जस्ता छाना	५००			१०	
७	सोरुम, उद्योग सञ्चालनको लागि वरिपरी गाह्रो लगाई बनाइएको जस्ताको छाना, सामान्य बसोबासको लागि काठको वा सिमेन्टको खम्बामा बनेका जस्ता, टायल वा भिङ्गटिको छाना इडा वा ब्लक लगाई बनाइएको सामान्य घर तथा ग्यारेज	२५०			१०	
८	सोरुम, उद्योग सञ्चालनको लागि वरीपरी गाह्रो नलगाइ बनाइएको जस्ताको छाना भएको टहरा तथा ग्यारेज	२००			१०	
९	१ देखि ८ सम्म बाहेकका अस्थायी तथा कच्ची घर, टहरा, गोठ, सेड आदी	एक मूष्ठ रु.५०,०००				
१०	ढुङ्गाका वा इडाको पर्खाल प्रति रनीङ फिट	२००				

करकादरहरु

क्र.सं	विवरण	आगामी आ.व. २०७८/०७९ को लागि प्रस्तावित दर
1.	नागरिकता सिफारिस तथा प्रतिलिपि सिफारिश	
	नागरिकता सिफारिस	100/-
	नागरिकता प्रतिलिपि	50/-
2.	नाता प्रमाणित, विभिन्न शिर्षकको	
	क) अंग्रेजीमा गरिने सिफारिश टाईप समेत	550/-
	ख) नेपालीमा गरिने सिफारिस	200/-
	ग) वडा सर्जिमिन शुल्क/अन्य सबै सिफारिस	150/-
	घ) सर्जिमिन सहितको सिफारिस	250/-
3.	विद्युत जडान सिफारिस तथा काठ निकासी सिफारीश	
	क) घरायसी/कृषि प्रयोजन	150/-
	ख) व्यवसायिक प्रयोजनको लागि	500/-
	ग) व्यवसायीक प्रयोजनका लागि काठ निकासी	2000/-
	घ) घरायसी प्रयोजनका लागि काठ निकासी	150/-
4.	उद्योग बन्द गर्ने सिफारिस	1000/-
5.	चार किल्ला प्रमाणित प्रति कित्ता	
	क) खैरहनी वडा नं. १, २, ८ र ९ को राजमार्गसँग जोडिएको जग्गा मात्र	1000/-
	ख) वडा नं. ६ को पुरानो राजमार्गको खैरहनी चोक देखि स्वर्णतारा युवा क्लबसम्म जोडिएको जग्गा, वडा नं. २ को चैनपुरचोक देखि वडा नं. ६ नगरपालिका गेटसम्मको पिच सडक सँग जोडिएको जग्गा मात्र ।	700/-
	ग) माथिका (क) र (ख) बाहेक सबै वडाका पिच सडकसँग जोडिएका जग्गा मात्र	500/-
	घ) माथिका (क) र (ख) बाहेक सबै वडाका ग्राभेल तथा कच्ची बाटोसँग जोडिएका जग्गा मात्र	300/-
	ड) अन्य स्थानको बाटो नभएको जग्गा मात्र	200/-

	(नापी नक्सामा बाटो नदेखीए तापनि फिल्डमा बाटो भएको जग्गालाई बाटो भएको मान्नु पर्नेछ ।) माथि जे सुकै लेखिएको भएतापनि घडेरी प्रयोजनको लागि प्रयोग हुने सगै जोडिएका कित्ताहरुको क्षेत्रफल बढीमा एक कठठासम्म भएमा सबै कित्ताहरु जनाई एक कित्ता मानी सिफारिश गरिनेछ ।	
	च) उपरोक्त खण्ड क, ख, ग र घ मा उल्लेखित जग्गामा घर, मिल, उद्योग भएमा जग्गाको नियमानुसार लाग्ने दस्तुरमा घर भएमा ५००, मिल भएमा १०००, उद्योग भएमा २५०० थप दस्तुर लाग्नेछ ।	
6.	घर, बाटो सिफारिस	
	क) राजमार्ग सँग जोडिएको प्रति कित्ता	
	➤ १ कठठा भन्दा कमको लागि	1200/-
	➤ १ कठठा देखी माथि दुई कठठा सम्मको लागि	2000/-
	➤ दुई कठठा भन्दा माथि जतिसुकै भएपनि प्रति कठठा रु.१००१- का दरले थप दस्तुर लाग्ने छ ।	
	ख) राजमार्गबाट उत्तर, दक्षिण खोलिएको पिच बाटो प्रति कित्ता	
	➤ १ कठठा भन्दा कमको लागि	1000/-
	➤ १ कठठा देखी माथि दुई कठठा सम्मको लागि	1200/-
	➤ दुई कठठा भन्दा माथि जतिसुकै भएपनि प्रति कठठा रु.१००१- का दरले थप दस्तुर लाग्ने छ ।	
	ग) राजमार्गबाट उत्तर, दक्षिण ग्राभेल, कच्चि बाटो प्रति कित्ता	
	➤ १ कठठा भन्दा कमको लागि	800/-
	➤ १ कठठा देखी माथि दुई कठठा सम्मको लागि	1000/-
	➤ दुई कठठा भन्दा माथि जतिसुकै भएपनि प्रति कठठा रु.१००१- का दरले थप दस्तुर लाग्ने छ ।	
	घ) बाटो नभएको प्रति कित्ता	
	➤ दुई कठठा सम्मको लागि	500/-
	➤ दुई कठठा भन्दा माथि जतिसुकै भएपनि प्रति कठठा रु.१००१- का दरले थप दस्तुर लाग्ने छ ।	
	बाटो भन्नाले नापी नक्सामा उल्लेख नभएता पनि व्यक्ति वा दुई पक्षको सहमतीमा खोलिएका बाटोहरुलाई समेत जनाउँछ ।	
7.	पञ्जिकरण (म्याद नाघेको हकमा)	
	क) जन्मदर्ता	200/-
	ख) मृत्यु दर्ता	200/-
	ग) विवाह दर्ता	200/-
	घ) बसाई सराई	200/-
	ङ) सम्बन्ध विच्छेद	200/-
	च) पञ्जिकरण प्रतिलिपी	500/-
8.	व्यक्ति प्रमाणित	500/-
9.	(क) अविवाहित प्रमाणित	500/-
	(ख) पुन प्रमाणिकरण दस्तुर	200/-
10.	धितो/सम्पत्ती मूल्याङ्कन तथा आय प्रमाणित	
	क) ५०००० सम्म	100/-
	ख) ३००००० सम्म	200/-
	ग) ५००००० सम्म	500/-
	घ) १०००००० सम्म	700/-
	ङ) १५००००० सम्म	1000/-

	च) २००००००० सम्म	1500/-
	छ) ५००००००० सम्म	2000/-
	ज) १०००००००० सम्म	2500/-
	झ) २०००००००० सम्म	3000/-
	भा) २०००००००० भन्दा माथि	0.04%
	उद्योग एवं व्यवसाय नयाँ दर्ता दस्तुर (नयाँ दर्ता भन्नाले अन्य निकायमा दर्ता भई सञ्चालनमा रहेको तर नगरपालिकामा दर्ता नभएकोलाई समेत सम्भन्धनु पर्दछ ।)	
11.	नयाँ ईट्टा चिमनी दर्ता (नयाँ)	100000/-
12.	पेट्रोल पम्प नयाँ दर्ता	25000/-
13.	चिउरा तथा भुजा मिल नयाँ दर्ता	
	क) अटोमेटिक	25000/-
	ख) अन्य	10000/-
14.	ग्याँस उद्योग नयाँ दर्ता	150000/-
15.	स-मिल काठ चिरानी नयाँ दर्ता	
	क) बेण्ड स र टूली समेत भएको	50000/-
	ख) अन्य	30000/-
16.	डिस्टिलरी उद्योग तथा वियर उद्योग नयाँ दर्ता	1,20,000/-
17.	बैङ्क तथा वित्तिय संस्था नयाँ दर्ता/व्यवसाय सञ्चालन कर	
	क) वर्गको बैङ्क तथा वित्तिय संस्था	20000/-
	ख) वर्गको बैङ्क तथा वित्तिय संस्था	12000/-
	ग) वर्गको बैङ्क तथा वित्तिय संस्था	6000/-
	घ) लघुवित्त तथा सिमित बैकिङ कारोबार	5000/-
18.	सहकारी संस्थाहरु दर्ता शुल्क	2000/-
19.	ह्याचरी नयाँ दर्ता	50000/-
20.	क्रसर उद्योग नयाँ दर्ता	50000/-
21.	कापी उद्योग नयाँ दर्ता	10000/-
22.	क्रेट/कार्टुन उद्योग नयाँ दर्ता	10000/-
23.	बोरा उद्योग नयाँ दर्ता	10000/-
24.	इको ब्लक उद्योग	25000/-
25.	राईस मिल नयाँ दर्ता	
	क) स्टीम प्लान्ट	20000/-
	ख) अटोमेटिक प्लान्ट	10000/-
	ग) अन्य राईस तथा तेल मिल	3000/-
26.	स्टिल/फलाम उद्योग नयाँ दर्ता	75000/-
27.	दैनिक रुपमा फिल्म प्रदर्शन गर्ने चलचित्र घरको दर्ता शुल्क	25000/-
28.	एसम्बल गरी ईलेक्ट्रीकल्स सामान उत्पादन तथा प्याकिङ गर्ने उद्योगको दर्ता शुल्क	8000/-
29.	उपरोक्त उद्योग बाहेक अन्य उद्योग र व्यवसायदर्ताको हकमा अधिकृत पूँजी	
	क) ५ लाख सम्म	500/-
	ख) १० लाख सम्म	1000/-
	ग) १५ लाख सम्म	1500/-
	घ) २० लाख सम्म	2000/-
	ङ) ३० लाख सम्म	3000/-
	च) ५० लाख सम्म	5000/-
	छ) १ करोड सम्म	8000/-
	ज) ३ करोड सम्म	10000/-
	झ) ५ करोड सम्म	15000/-
	ञ) १० करोड सम्म	20000/-

ट) ५० करोड सम्मको लागि	35000/-
ठ) ५० करोड भन्दा माथि	0.007 प्रतिशत
यस खण्डमा जुनसुकै कुरा लेखिएको भएतापनि कुनै पनि उद्योग तथा व्यवसायको वार्षिक कर भन्दा दर्ता शुल्क कम हुनेछैन	

(ऐनको दफा ५५ देखी ६२ संग सम्बन्धित)

मालपोत कार्यालयमा गर्ने सिफारिसहरू

क्र.सं.	विवरण	कर दर
1	नाम, थर, वतन, संशोधन, प्रतिलिपी सिफारिश	200/-
2	नामसारी, दाखिला खारेज	300/-
3	फोटो प्रमाणीत	300/-
4	अन्य सिफारिस	200/-

पेन्सनको सिफारिस

क्र.सं.	विवरण	करको दर
1	स्वदेशको लागि	200/-
2	विदेशको लागि	500/-

नक्सा पास दस्तुर

क्र.सं.	घरको बनावट	राजमार्गको दायाँ बायाँ प्रति वर्गफुट लाग्ने दस्तुर रु.मा	शाखा पिच सडकको दायाँ बायाँ प्रति वर्गफुट लाग्ने दस्तुर रु. मा	अन्य सडकको दायाँ बायाँ तथा अन्य स्थानमा प्रति वर्गफुट लाग्ने दस्तुर रु.मा.
1	औद्योगिक तथा व्यासायिक प्रयोजन तर्फ			
	क) RCC फ्रेम स्टक्चर तर्फ			
	जमिनतला	5/-	4/-	3/-
	प्रथमतला	6/-	5/-	4/-
	दोस्रोतला सो भन्दा माथि	7/-	6/-	5/-
	ख) लोडवेयरिङ स्टक्चर तर्फ			
	जमिनतला	4/-	3/-	2/-
	प्रथमतला	5/-	4/-	3/-
	दोस्रो तला तथा सो भन्दा माथि	6/-	5/-	4/-
	घ) स्टिलबाट निर्मित संरचनाको लागि			
	जमिनतला	4/-	3/-	2/-
	प्रथमतला	5/-	4/-	3/-
	दोस्रो तला तथा सो भन्दा माथि	6/-	5/-	4/-
	ग) ईट्टालाई सिमेन्ट वा माटोको जोडाई गरी बनेको जस्ताको छाना भएको घर			
	जमिनतला	2/-	1/50	1/25
	प्रथमतला	3/-	2/50	2/-
	दोस्रो तला तथा सो भन्दा माथि	4/-	3/50	3/-
2	आवासीय प्रयोजन तर्फ			
	क) RCC फ्रेम स्टक्चर तर्फ			
	जमिनतला	4/-	3/-	2/-
	प्रथमतला	5/-	4/-	3/-

	दोस्रोतला तथा सो भन्दा माथि	6/-	5/-	4/-
ख) लोडवेयरिङ्ग स्टक्चर तर्फ				
	जमिनतला	3/-	2/-	1/50
	प्रथमतला	4/-	3/-	2/-
	दोस्रो तला तथा सो भन्दा माथि	5/-	4/-	3/-
ग) ईट्टालाई सिमेन्ट वा माटोको जोडाई गरी बनेको जस्ताको छाना भएको घर				
	जमिनतला	1/50	1/25	1/-
	प्रथमतला	2/-	1/50	1/25
	दोस्रो तला तथा सो भन्दा माथि	3/-	2/-	1/-
घ) स्लिटबाट निर्मित संरचनाको लागि				
	जमिनतला	3/-	2/-	1/50
	प्रथमतला	4/-	3/-	2/-
	दोस्रो तला तथा सो भन्दा माथि	5/-	4/-	3/-
माथि उल्लेखित जुनसुकै प्रकृतिका घरहरुकोनक्सापास दस्तुर न्यूनतम रु.५००/-भन्दा कमी हुनेछैन ।				
च) कम्पाउण्डवाल				
	आर.सि.सि. वाल	3/-	2/50	2/-
	ईट्टा र सिमेन्ट तथा अन्य	2/5-	2/-	1/75
3	सडकको पहुँच नपुगेको ग्रामिण बस्तीमा बनेको पक्की गाढो नभएको अस्थायी प्रकृतिको ढलान नभएको घर टहरा तथा एक दिने घर तथा टहराहरुको विवरण रेकर्ड राखि प्रमाणपत्र जारी गर्ने			500/-

- १) घर नक्साको प्रतिलिपि दस्तुर रु. ३००/-
- २) घर नक्साको नामसारी दस्तुर २०% (प्रचलित मूल्यमा त्यस्तै प्रकृतिको घरका लागि लाग्ने दस्तुरको)
- ३) नक्सापास निवेदन दस्तुर रु.५००/-
- ४) नक्सापास गर्नु पर्ने तोकिएको अवधी भित्र कार्य सम्पन्न गर्न नसकीने भएमा सोही समयावधी भित्र म्याद थपको लागि आवेदन दिएमा १५ प्रतिशत थप शुल्क लिई बढीमा दुई वर्ष म्याद थप गर्न सकिनेछ ।
- ५) पहिला पास भएको नक्सा भन्दा फरक गरी भौतीक संरचना बनाई पछि नक्सा संशोधनको लागि पेश गर्न आएमा १० प्रतिशत थप शुल्क लिई पास गर्न सकिनेछ ।
- ६) माथि उल्लेख नभएका सार्वजनिक पाटि, पौवा, मन्दिर, गुम्बा, मस्जिद, चर्च, स्कूल आदि वा उल्लेख नभएका अन्यको हकमा आवासिय प्रयोजनको लागि लाग्ने दस्तुर सरह लाग्नेछ ।
- ७) नगरपालिका स्थापना हुनु भन्दा अगाडी बनेका घरहरुको अभिलेखीकरण गर्दा नियमानुसार लाग्ने राजस्वमा ५० प्रतिशत र नगरपालिका स्थापना भएपछी नक्सा पास नगराई आफुखुसी ढंगले निर्माण भएकाघरको अभिलेखीकरण गर्दा नियमानुसार लाग्ने राजस्वमा १०० प्रतिशत थप दस्तुर लिई अभिलेखीकरण गरी दिन सकिने छ । नगरपालिका स्थापना हुनु भन्दा अगाडि बनेको घर हो होईन भन्ने कुराको सिफारिश वडा कार्यालयले दिनेछ ।

व्यवसाय कर तथा स्थानीय विकास शुल्क (बार्षिक) दरहरु

क्र.सं.	विवरण	करको दर
उद्योग क्षेत्र		
1.	पाउरोटी	
	क श्रेणी (पाउरोटी उद्योग)	5000/-
	ख श्रेणी (बेकरी, केक डुनोट आदि)	2000/-
2.	बरफ, बिस्कुट तथा दालमोठ उद्योग	
	क श्रेणी (१, २, ६, ८ र ९ को लागि)	1000/-
	ख श्रेणी (वडा नं. ३, ४, ५, ७, १०, ११, १२, १३ का लागि)	750/-

3.	अमिलो, चकलेट, मसला, तितौरा, मस्यौरा उत्पादन गर्ने घरेलु उद्योग	
	क श्रेणी (प्लाष्टिक प्याकेजिङ्ग)	500/-
	ख श्रेणी (कागज प्याकेजिङ्ग)	300/-
4.	कन्फेक्सनरी उद्योग	1500/-
5.	पास्ता, म्याकरोनी, नुडल्स, चिप्स जस्ता खाद्य सामग्री उत्पादन उद्योग (१ करोड भन्दा माथि पुँजी लगानी भएका)	रु. १०,०००/-
6.	डेरी उद्योग (दुग्ध तथा दुग्धजन्य अन्य व्यवसाय)	
	क श्रेणी (डेरी उद्योग)	5000/-
	ख श्रेणी (चिलिङ भ्याट राखिप दुग्ध संकलन गरि विक्री गर्ने)	1500/-
	ग श्रेणी (दुग्ध संकलन गरी विक्री गर्ने)	500/-
7.	मिल (कटानी, पिसानी, पेलानी, सेलर, तेल आदि)	
	क)श्रेणी (एकभन्दा बढी भएमा)	2000/-
	ख)श्रेणी (मसला मिल)	1000/-
	ग) मसला मिल वडा नं. ३, ४, ५, ७, १०, ११, १२, १३ का लागि	750/-
	घ) मैदा मिल	10000/-
	ङ) भुजा तथा चिउरा दुवै उत्पादन गर्ने मिल	7000/-
	च) चिउरा मिल	5000/-
8.	प्लान्ट वा उद्योग (राईस मिल)	
	क) स्टीम प्लान्ट	15000/-
	ख) अटोमेटिक प्लान्ट	7500/-
	ग) अन्य राईस मिल, तेल मिल	1000/-
9.	चिप्स उद्योग	1000/-
10.	विविध खाद्यान्न उत्पादन	1000/-
11.	केरा, मेवा तथा उखु बगान/फलफुल जन्य उत्पादन	750/-
12.	पशुआहार उद्योग फिड्स	7000/-
13.	मिनरल वाटर उद्योग	5000/-
14.	कुखुरा पालन व्यवसाय	
	कुखुरा संख्या १००० सम्मको	100/-
	कुखुरा संख्या १००१ देखि १०००० सम्म	1000/-
	कुखुरा संख्या १०००१ देखि २०००० सम्म	2000/-
	कुखुरा संख्या २०००१ देखि माथिको	5000/-
	ह्याचरी उद्योग बार्षिक	10000/-
15.	गाई तथा भैसी, बंगुर, बाख्रा पालन एवं अन्य पशुपालन व्यवसाय	1000/-
16.	ब्लक, रिङ्ग टायल र तारबार पोल उद्योग	
	क श्रेणी (मेसिन वाट बनाउने)	2000/-
	ख श्रेणी (म्यानुयल)	1500/-
	ग श्रेणी (वडा नं. ३,४,५,७,१०,११,१२,१३ का लागि)	1000/-
17.	पोलिथिन पाईप तथा अन्य प्लाष्टिकका सामनहरुको उद्योग	
	क) औद्योगिक	10000/-
	ख) घरेलु	4000/-
18.	मैनबत्ती तथा अगरबत्ती उद्योग	
	क श्रेणी (मेसिनको प्रयोग गरी उत्पादन गर्ने)	1000/-
	ख श्रेणी (हातले उत्पादन गर्ने)	500/-
19.	ह्युमपाईप, विद्युत पोल उद्योग	10000/-
20.	रंग रोगन उद्योग	10000/-
21.	ग्रेल सटर उद्योग तथा स्टिल रेलीङ्ग जडान	
	क) वडा नं. १, २, ६, ८ र ९ भित्रको लागि	1500/-

	ख) बडा नं. ३, ४, ५, ७, १०, ११, १२, १३ का लागि	1000/-
	ग) स्टील रेलिङ्ग जडान व्यवसाय	2500/-
22.	भोला तयारी गर्ने उद्योग	
	क) औद्योगिक उत्पादन	5000/-
	ख) घरेलु	1000/-
23.	मेटलको भाडा, मूर्ति र गरगहना बनाउने व्यवसाय	750/-
24.	माटोको भाँडा बनाउने व्यवसाय	500/-
25.	छापाखाना तथा किताब	
	क) प्रेस सिलिण्डर अफसेट सहित	2000/-
	ख) ३ भन्दा बढी मेशिन भएको	1500/-
	ग) ३ वटा सम्म मेशिन भएको	1000/-
	घ) फ्लेक्स प्रिन्ट	1000/-
26.	माछा पालन	
	५ कट्टा सम्म	500/-
	५ कट्टा देखि माथि १ बिगाह सम्म	1500/-
	१ बिगाह देखि माथि २ बिगाहसम्म	2000/-
	२ बिगाह देखि माथि ३ बिगाहसम्म	3000/-
	३ बिगाह देखि माथि ४ बिगाहसम्म	4000/-
	४ बिगाह भन्दा माथि जतिसुकै भए पनि	5000/-
27.	साबुन उद्योग	5000/-
28.	ईट्टा चिमनी उद्योग	50000/-
29.	ग्याँस उद्योग	50000/-
30.	स-मिल काठ चिरानी	
	(क) क श्रेणी (बेण्ड स र टूली समेत भएको)	10000/-
	(ख) ख श्रेणी (३६ ईन्चको बेण्ड स. भएको)	7000/-
	(ग) ग श्रेणी (२४ वा १८ इन्चको बेण्ड स भएको)	4000/-
	(घ) घ श्रेणी (बेण्ड स नभएको)	2000/-
31.	क्रसर उद्योग	20000/-
32.	कापी उद्योग	10000/-
34.	क्रेट/कर्टुन उद्योग	10000/-
35.	बोरा उद्योग	10000/-
36.	डिप्टीलरी उद्योग	50000/-
37.	वियर उद्योग	75000/-
38.	स्टील/फलाम उद्योग	50000/-
	स्टील फ्रेब्रीकेसनका सामग्री उत्पादक (ग्याल्वाईजीङ्ग प्लान्ट समेत)	५०,०००/-
	स्टील फ्रेब्रीकेसनका सामग्री उत्पादक (ग्याल्वाईजीङ्ग प्लान्ट बाहेक) रु. ५० लाख भन्दा माथि पुँजी भएका	रु. १०,०००/-
	स्टील फ्रेब्रीकेसनका सामग्री उत्पादक (ग्याल्वाईजीङ्ग प्लान्ट बाहेक) रु. ५० लाख भन्दा कम पुँजी भएका	रु. ५,०००/-
39.	दाना उद्योगको लागि (प्लेट दाना, तथा त्यस्तै प्रकृतिका पशुदाना उद्योगहरु)	१५,०००/-
40.	जिप्सन, कार्लेस बुट्टा बनाउने उद्योग	रु. ५०००/-
41.	अन्य कृषि जन्य उद्योग व्यवसाय	1000/-
42.	पुराना कपडाबाट कपास तयार गर्ने उद्योग	1000/-

43.	केमीकल उद्योग	10000/-
44.	पशु पंक्षी आहार उत्पादन	7,000/-
45.	मेटल प्याकेजिङ उद्योग	15,000/-
46.	हट मिक्स (अलकत्रा घोलने) उद्योग	25,000/-
47.	एकीकृत कृषि फर्म	
	क) १० कठ्ठा देखी २ बिघा सम्म	1,500/-
	ख) २ बिघा देखि ५ बिघा सम्म	2,000/-
	ग) ५ बिघा देखि १० बिघा सम्म	5,000/-
	घ) १० बिघा भन्दा माथि	10,000/-
48.	मुर्तिकला उद्योग	2,000/-
49.	हस्तकला उद्योग, थाङ्का उत्पादन तथा बिक्री बितरण	1,000/-
50.	चाउचाउ उद्योग	
	क) ५० लाख सम्म पूजी	3,000/-
	ख) ५० लाख भन्दा माथि-	20,000/-
	ग) कच्चा चाउमिन उत्पादक र बितरक	1,500/-
51.	क्यान जुस वा स्लाइडर उत्पादन (बहुउद्देश्यीय पेय पदार्थ)	20,000/-
52.	एकोरियम व्यवसाय (चारो बिक्री समेत)	1,500/-
53.	बायोग्यास प्रा.लि	25,000/-
54.	अक्सिजन प्लान्ट	4,000/-
55.	फोहोर रिसाइकलिङ सेन्टर	3,000/-
56.	इको ब्लक उद्योग	20,000/-
57.	भ्यानियर उद्योग (प्लाइवोर्ड)	15,000/-
58.	सुनचाँदी पसल	
	क) ३ जना भन्दा बढी कामदार राखी व्यवसाय गर्ने	5000/-
	ख) ३ जना सम्म कामदार राखी व्यवसाय गर्ने	3000/-
	ग) आफै गहना बनाई व्यवसाय गर्ने	2000/-
	घ) आधुनिक गहना (सुनको जलप लगाएको वा नक्कली गहना)	2000/-
59.	औषधी उद्योग	25000/-
60.	सूर्तिजन्य उद्योग	
	क श्रेणी (प्याकेजिङ सहित बिक्री गर्ने)	10000/-
	ख श्रेणी (अन्य)	2000/-
61.	फर्निचर उद्योग	
	क श्रेणीको उद्योग	5000/-
	ग साधारण फर्निचर उद्योग	1000/-
62.	मोटर बडी विल्डर्स	
	क) श्रेणी (बस, ट्रक)	5000/-
	ख) श्रेणी (हलुका सवारी)	3000/-
६३.	एसम्बल गरी ईलेक्ट्रीकल्स सामान उत्पादन / प्याकिङ गर्ने उद्योग	5000/-
६४.	कृषि सम्बन्धी उद्योग	5000/-
६५.	Led light प्याकिङ उद्योग	5000/-
व्यापारीक क्षेत्र		
1.	इलेक्ट्रोनिक सामान	
	क) कम्प्युटर, टिभी, फ्रिज लगायत इलेक्ट्रोनिक सामग्री बिक्री तथा मर्मत	2500/-
	ख) कम्प्युटर, टिभी, फ्रिज लगायत इलेक्ट्रोनिक मर्मत	1000/-
	ग) मोबाईल मर्मत तथा बिक्री	2000/-
	घ) मोबाईल मर्मत मात्र	1000/-

	ड) रेडियो, घडी, टेलिफोन, क्यालकुलेटर विक्री तथा मर्मत	750/-
	च) रेडियो, घडी, टेलिफोन, क्यालकुलेटर मर्मतमात्र	500/-
2.	डिलर व्यवसाय (थोक विक्रेता)	
	५ भन्दा बढी ब्राण्ड का सामानहरु डिलर	8000/-
	३ भन्दा बढी ५ वटासम्म ब्राण्ड का सामानहरुको डिलर	4000/-
	१ भन्दा बढी ३ वटासम्म ब्राण्ड का सामानहरुको डिलर	2000/-
	१ मात्र ब्राण्डको सामानहरुको डिलर	1000/-
3.	औषधीजन्य व्यवसाय	
	औषधी पसलथोक विक्रेता	2000/-
	औषधी पसलखुद्रा विक्रेता	1000/-
4.	रासायनिक मल, बिउ विजन, किटनासक औषधी विक्री	
	क) थोक	2000/-
	ख) श्रेणी वडा नं. १, २, ६, ८ र ९ को लागि	1000/-
	ग) श्रेणी (वडा नं. ३, ४, ५, ७, १०, ११, १२, १३ का लागि)	750/-
5.	पान पसल	500/-
6.	इलेक्ट्रिकल्स सामानहरुको विक्री तथा (वडा नं १, २, ६, ८ र ९ का लागि)	
	क) थोक र खुद्रा समेत	2000/-
	ख) श्रेणी थोक मात्र	1500/-
	ग) श्रेणी खुद्रा मात्र	1000/-
	घ) श्रेणी (वडा नं. ३, ४, ५, ७, १०, ११, १२, १३ का लागि)	750/-
	ड) इलेक्ट्रिक सामानको मर्मत मात्र सबैको लागि	500/-
7.	भाँडा पसल	
	क) थोक	1500/-
	ख) खुद्रा	1000/-
	ग) श्रेणी (वडा नं. ३, ४, ५, ७, १०, ११, १२, १३ का लागि)	750/-
8.	गिफ्ट तथा कस्मेटिक पसल	
	क) थोक	1000/-
	ख) खुद्रा	750/-
9.	पेट्रोल पम्प	
	डिजेल, पेट्रोल दुवै विक्री गर्ने	10000/-
	डिजेल मात्र	5000/-
	पेट्रोल मात्र	5000/-
	मट्रितेल नोजलबाट विक्री गर्ने	1000/-
	मट्रितेल लिटरले भरेर विक्री गर्ने	750/-
10.	ग्याँस सिलिण्डर विक्रेता	
	क) थोक, डिलर	2000/-
	ख) खुद्रा मात्र	1000/-
11.	साईकल तथा रिक्सा विक्री	
	क) साईकल तथा रिक्सा दुवै थोक	2000/-
	ख) साईकल तथा रिक्सा दुवै खुद्रा	1500/-
	ग) साईकल तथा रिक्सा दुवै मर्मत	1000/-
12.	अटोमेकानिकल तथा ईन्जिनियरिङ्ग, पार्टस वा वर्क्सप	
	क) श्रेणी (पार्टस थोक २ भन्दा बढी ब्राण्ड)	10000/-
	ख) श्रेणी (पार्टस थोक २ ब्राण्ड सम्म)	5000/-
	ग) श्रेणी (पार्टस खुद्रा)	1500/-
13.	क) मोटरसाईकल रि-कण्डीसन	5000/-
	ख) मोटर साईकल सोरुम	7500/-

	ग) श्रेणी (ब्याट्रीबाट चल्ने)	1000/-
14.	मोटरसाइकल, इलेक्ट्रीक अटो तथा पेट्रोलबाट चल्ने अटो आदिको पार्टस विक्री तथा मर्मत	
	क) श्रेणी (थोक)	5000/-
	ख) श्रेणी (खुद्रा)	1000/-
	ग) श्रेणी (वडा नं. ३, ४, ५, ७, १०, ११, १२, १३ का लागि)	750/-
	घ) इलेक्ट्रीक अटो तथा पेट्रोलबाट चल्ने अटो मर्मत गर्ने	1200/-
	ड) अटो सञ्चालन अनुमती	750/-
15.	जिपकार भ्यान सो रुम	15000/-
16.	मोबिल, गिज विक्री	1000/-
17.	टायर पसल नयाँ सो रुम	10000/-
18.	मेशिनरी सामान विक्री	
	क) श्रेणी थोक	5000/-
	ख) श्रेणी खुद्रा	3000/-
19	किराना पसल, डिपार्टमेन्टल स्टोर	
	क) थोक र खुद्रा दुवै	2000/-
	ख) खुद्रा वडा नं. १, २, ६, ८ र ९ को लागि	1500/-
	ग) खुद्रा वडा नं. ३, ४, ५, ७, १०, ११, १२, १३ का लागि	1000/-
	घ) किराना साना घुम्ती वा सो सरहका वडा १, २, ६, ८ र ९	1000/-
	ड) घुम्ती खुद्रा	300/-
	च) डिपार्टमेन्टल स्टोर	5000/-
	छ) कोल्ड स्टोर्स, प्रोभिजनल स्टोर्स	1500/-
20.	गल्ला व्यापार (धान, मकै, गहुँ तथा अन्य खाद्यान्न आदि)	
	क) श्रेणी (वडा नं १, २, ६, ८ र ९को लागि)	3000/-
	ख) श्रेणी (वडा नं. ३, ४, ५, ७, १०, ११, १२, १३ का लागि)	2000/-
21.	आलु, प्याज, लसुन व्यापार	
	थोक विक्रेता	1500/-
	खुद्रा विक्रेता	750/-
22.	घुमिफिरी खाद्यान्न तथा अन्य सामान विक्री गर्ने ठेला व्यवसाय समेत	500/-
23.	तरकारी, फलफुल, साग सब्जी तथा पुष्प व्यवसाय	
	क) थोक विक्रेता	1000/-
	ख) खुद्रा विक्रेता वडा नं. १, २, ६, ८ र ९ भित्रको लागि	750/-
	ग) खुद्रा विक्रेता (वडा नं. ३, ४, ५, ७, १०, ११, १२, १३ का लागि)	500/-
24.	माछा, मासु पसल	
	क) वडा नं. १, २, ६, ८ र ९ भित्रको लागि	1000/-
	ख) वडा नं. ३, ४, ५, ७, १०, ११, १२, १३ का लागि	750/-
25	अण्डा र दाना तथा पशु आहार	
	क) श्रेणी (थोक)	5000/-
	ख) श्रेणी (खुद्रा)	2000/-
26	प्लाई, सिसा, कार्पेट आदि विक्री गर्ने	
	क) थोक र खुद्रा समेत	2000/-
	ख) खुद्रा मात्र	1500/-
27.	एग्रोभेट तथा भेटनरी सम्बन्धी औषधी विक्री	
	क) एग्रोभेट र भेटनरी सहीत	1000/-
	ख)) एग्रोभेट र भेटनरी मध्ये एकमात्र भएमा	750/-
28.	छाला संकलन तथा विक्री	1500/-
29.	मादल मर्मत तथा विक्री	500/-
30.	बाध्यवाधन बस्तुहरुको	

	क श्रेणी (आफै बनाई बेच्ने ठूला)	1500/-
	ख श्रेणी (बेच्ने मात्र ठूला)	1000/-
	ग श्रेणी (वडा नं. ३, ४, ५, ७, १०, ११, १२, १३ का लागि)	750/-
31.	इट्टा विक्री डिपो तथा संकलन केन्द्र	3000/-
32.	हार्डवेयर पसल	
	क) श्रेणी (सिमेन्ट, छड, जस्ता लगायतका सामग्री)	7000/-
	ख) श्रेणी (रंग रोगन, सेनेटरी लगायतका सामग्री)	4000/-
	ग) श्रेणी (अन्य हार्डवेयरका सामग्री भएका साना व्यवसाय)	2000/-
33.	मार्बल, टायल, सेनेटरीका सामानहरुको विक्री	
	क) थोक	15000/-
	ख) श्रेणी वडा नं. १, २, ६, ८ र ९ को लागि	5000/-
	ग) श्रेणी (वडा नं. ३, ४, ५, ७, १०, ११, १२, १३ का लागि)	2000/-
	जिप्सम, कार्लेस ब्रुटा बनाउने उद्योग	रु. ५०००/-
34.	फर्निचर सोरुम	
	क श्रेणी (उद्योग सहितको शो रुम)	5000/-
	ख श्रेणी (शो रुम मात्र)	2000/-
35.	डोको, नाम्लो, भकारी, प्लाष्टिक तथा बेतबासका सामानहरु विक्री	
	क) थोक	1000/-
	ख) थोक खुद्रा दुवै	750/-
	ग) खुद्रा मात्र	500/-
36.	पुस्तक, स्टेशनरी तथा खेलकुदका सामानहरुको विक्री	
	क श्रेणी (वडा नं १, २, ६, ८ र ९ को लागि)	1000/-
	ख श्रेणी (वडा नं. ३, ४, ५, ७, १०, ११, १२, १३ का लागि)	750/-
37.	फेन्सि पसल	
	क) थोक	1500/-
	ख) श्रेणी वडा नं १, २, ६, ८ र ९ को लागि	1000/-
	ग) श्रेणी (वडा नं. ३, ४, ५, ७, १०, ११, १२, १३ का लागि)	750/-
38.	जुता तथा चप्पल विक्री	
	क) श्रेणी (थोक)	1500/-
	ख) श्रेणी (खुद्रा)	750/-
	ग) श्रेणी (जुता तथा चप्पल आफै बनाई विक्री तथा मर्मत गर्ने)	500/-
39.	कपडा पसल	
	क थोक	3000/-
	ख श्रेणी (वडा नं. १, २, ६, ८ र ९)	2000/-
	ग श्रेणी (वडा नं. ३, ४, ५, ७, १०, ११, १२, १३ का लागि)	1000/-
40.	क) मदिरा थोक विक्री	5000/-
	ख) मदिरा खुद्रा विक्री	3000/-
41.	वेरिड रिपेरिड तथा विक्री	750/-
42.	गिट्टी, बालुवा, ढुङ्गा सप्लायर्स/इट्टा सप्लायर्स	3000/-
43.	आल्मुनियम, यु.पि.भि.सि., प्रिफेब, कार्डबोर्डका भ्याल ढोका निर्माण तथा विक्री	1500/-
	विक्री मात्र	1000/-
44.	बाँस खरिद विक्री	750/-
45.	सोलार विक्री गर्ने	1500/-
46.	सर्जिकल इक्वुपमेन्ट सप्लायर्स	2,000/-
47.	प्राइगारिक मल उत्पादन तथा सप्लायर्स	2,000/-
48.	विभिन्न सामग्री राखी सञ्चालन गर्ने घुम्ती पसल	750/-
सेवा क्षेत्र		

1.	होटल, लज, रेष्टुरेन्ट, बार, क्याफे, भोजनालय, मिष्ठान्न भण्डार, चिया तथा कफी पसल	
	क) श्रेणी (लज, रेष्टुरेन्ट, बार समेत भएको)	2000/-
	ख) श्रेणी (रेष्टुरेन्ट, बार तथा कम्तिमा ५ वटा टेबल, भएको होटल, मिष्ठान्न, भण्डार)	1000/-
	ग) श्रेणी (५ भन्दा कम टेबल भएको होटल, मिष्ठान्न भण्डार)	600/-
	घ) श्रेणी (साधारण चिया पसल)	500/-
	ड) पार्टिप्यालेस सञ्चालन वार्षिक	3000/-
	च) मोटेल	5000/-
	छ) दोहोरी साँझ	3000/-
	ज) पार्टिप्यालेस र दोहोरी साँझ दुवै सञ्चालन	5000/-
2.	टेन्ट हाउस, क्याटरिङ्ग	
	क) श्रेणी (टेन्ट हाउस र क्याटरिङ्ग दुवै भएको)	1500/-
	ख) श्रेणी (टेन्ट हाउस मात्रै)	750/-
3.	टेलरिङ्ग व्यवसाय	
	क) लुगा सहितको टेलरिङ्ग व्यवसाय	1200/-
	ख) टेलरिङ्ग व्यवसाय मात्र	750/-
	ग) गार्मेन्ट उद्योग	2000/-
	घ) धागो, टाँक, फस्नर पसल	500/-
4.	सैलुन	
	३ सिट भन्दा बढी भएको	750/-
	३ सिट वा सो भन्दा कम	500/-
5.	ब्यूटि पार्लर	
	क) तालिम दिने समेत ब्यूटि पार्लर	750/-
	ख) ब्यूटि पार्लर मात्र	500/-
6.	अस्पतालजन्य व्यवसाय	
	क) अस्पताल तथा नर्सिङ होम (डाक्टर र वेड राखि उपचार गर्ने)	10000/-
	ख) पोली क्लिनिक ल्याब सहित	4000/-
	ग) क्लिनिक वा ल्याब	2500/-
	घ) डेण्टल क्लिनिक	1500/-
	ड) चस्मा पसल	750/-
7.	लुगा धुलाई तथा सरसफाई	
	क) ड्राई क्लिनर्स	1000/-
	ख) धोबी	500/-
8.	मनोरञ्जन कर (सिनेमा हल)	
	क) दैनिक रुपमा सञ्चालन हुने	15000/-
	ख) आंशिक रुपमा सञ्चालन हुने	5000/-
	ग) टिकट बिक्री गरी सञ्चालन गरीने मेला महोत्सव	15000/-
9.	आर्ट व्यवसाय	
	क) कामदार राखी व्यवसाय गर्ने	750/-
	ख) आफै व्यवसाय गर्ने	500/-
10.	फोटो स्टुडियो	
	क) कलर ल्याब फोटो स्टुडियो	1500/-
	ख) फोटो स्टुडियो	1000/-
	ग) फोटो स्टुडियो (वडा नं. ३, ४, ५, ७, १०, ११, १२, १३ का लागि)	500/-
	घ) फिल्म भिडियो, डविङ्ग, मिक्सिङ्ग गर्ने ल्याब	2000/-
11.	लेथ सेक्सन तर्फ	
	क) श्रेणी (टेलर निर्माण गर्ने)	5000/-
	ख) श्रेणी (लेथ तथा मर्मत)	2500/-

	ग) श्रेणी (सटर, गिल)	1000/-
	ग) व्याट्ट तथा डाईनोभो मर्मत	1500/-
12.	क) टायर मर्मत गर्ने, हावा हाल्ने सिट मर्मत गर्ने	500/-
	ख) टायर रिसोलिङ्ग, कोल्ड रिट्रेड	2000/-
13.	गाडीको धर्मकाटा	1000/-
14.	मेशिनरी सामान मर्मत गर्ने	1500/-
15.	लेखा परीक्षक	
	क र ख श्रेणी	2000/-
	ग र घ श्रेणी	1000/-
	माथि उल्लेखित जुनसुकै श्रेणीको लेखापरीक्षकले तिन वटा भन्दा बढी विद्यालय वा संस्थाको लेखापरीक्षण गर्दा प्रति संस्था रु.२०००/- का दरले थप शुल्क बुझाउनु पर्नेछ ।	
	लेखापढी व्यवसाय	1,000/-
16.	फोटोकपी, फ्याक्स, लेमिनेशन, व्याण्डीङ्ग, कुरियर सेवा	
	क श्रेणी (वडा नं. १, २, ६, ८ र ९)	1000/-
	ख श्रेणी (वडा नं. ३, ४, ५, ७, १०, ११, १२, १३ का लागि)	500/-
17.	साइवर, नेट फोन सेवा (कम्प्युनिकेशन सेवा)	
	क) श्रेणी वडा नं. १, २, ६, ८ र ९ को लागि	750/-
	ख) श्रेणी (वडा नं. ३, ४, ५, ७, १०, ११, १२, १३ का लागि)	500/-
18.	घ वर्गको निर्माण व्यवसायीको लागि	
	क. ईजाजत पत्र दर्ता	3000/-
	ख. नविकरण (श्रावण देखि आश्विन सम्म)	3000/-
	ग. कार्तिक देखि चैत्रसम्म खण्ड (ख) को शुल्कमा थप	3000/-
	घ. निर्माण व्यवसायीको वर्गिकरण भित्र नपर्ने तर निर्माण कार्यमा संलग्न भएका व्यक्तिहरुलाई सुचिकृत तथा व्यवसाय कर (नगरपालिकाको कुनै पनि योजना सञ्चालन गर्ने निर्माण व्यवसायीलाई नगरपालिकामा सूचीकृत नगर्दा सम्म सम्झौता गरीने छैन ।)	1000/-
19.	निर्माण व्यवसायी (कन्सट्रक्सन)	सूचिकृत कर
	क श्रेणी	6000/-
	ख श्रेणी	4000/-
	ग श्रेणी	3500/-
	घ श्रेणी	-
	(घ श्रेणीका खैरहनी नगरपालिका भन्दा बाहिरका निर्माण व्यवसायीलाई रु.३०००/- लाई सूचिकृत गरिनेछ)	
20.	एफ.एम. रेडियो	2000/-
21.	केबुल प्रसारण	10,000/-
22.	एफएम रेडियो तथा केबल टेलिभिजनको लागि	
	क. निवेदन दस्तुर	
	एफ.एम. रेडियोका लागि	2000/-
	केबुल टेलिभिजनको लागि	5000/-
	डाउनलिङ्ग गर्न वा सिग्नल वितरण गर्न	5000/-
	ख. ईजाजत पत्रको लागि	
	केबुल टेलिभिजनको लागि	25,000/-
	विज्ञापन समावेश भएको स शुल्क च्यानेल डाउनलिङ्ग गरी कार्यक्रम प्रसारण गर्नको लागि प्रति च्यानेल	50,000/-
	ग. एफएम रेडियोको लागि ईजाजतपत्र	

	२० वाट सम्मका लागि	1000/-
	२० वाट भन्दा माथि ५० वाट सम्म	2000/-
	५० वाट भन्दा माथि १०० वाट सम्म	20,000/-
23.	विदेशी भाषा पठाउने कोचिङ्ग सेन्टर	2000
	टयूसन सेण्टर	750/-
24.	परामर्श सेवा	
	ईन्जिनियरिङ्ग कल्सलेन्सी	5000/-
	शैक्षिक बैदेशिक	1500/-
25.	रेमिटेन्स सेवा	1000/-
26.	विमा कम्पनी	2000/-
	विमा एजेन्सी	1000/-
27.	टुर्स एण्ड ट्राभल्स	
	क) टुर्स एण्ड ट्राभल्स	1000/-
	ख) टिकट काउन्टर	500/-
28.	कम्प्युटर, डाईभिङ्ग तथा भाषा तथा अन्य इन्स्टिच्युट	
	क श्रेणी (दुई वा दुई भन्दा बढी विषयको)	1500/-
	ख श्रेणी (एक विषयको मात्र)	1000/-
	ग श्रेणी (वडा नं. ३, ४, ५, ७, १०, ११, १२, १३ का लागि)	750/-
29.	ग्याँस बेल्डिङ्ग व्यवसाय	750/-
30.	व्यवसायिक रुपमा पिकनिक स्पोर्ट, स्विमिङ्ग पुल सञ्चालन	1000/-
31.	फुटसल लगायत इन्डोर गेम	1,000/-
32.	अनुसन्धानकर्ता र परामर्शदाता शुल्क	1,500/-
33.	होम डेकोर (फ्लोरिड, फर्निचिङ तथा इन्टेरियर डिजाइनिङ)	2,000/-
34.	मेला महोत्सव इभेन्ट म्यानेजमेन्ट	10,000/-
35.	सास्कृतीक कार्यक्रम तथा साङ्गीतिक कार्यक्रम	3000/-
36.	ज्योतिष परामर्श केन्द्र	1,000/-
37.	इन्टरनेट सेवा प्रदायक	2,000/-
38.	एग्रोभेट तथा भेटनरी सम्बन्धी सेवा उपलब्ध गराउने	
	क) एग्रोभेट र भेटनरी सहीत दुवै सेवा	1000/-
	ख) एग्रोभेट र भेटनरी मध्ये एकमात्र सेवा	750/-
३९.	ट्रान्सपोर्ट सेवा	2000/-
४०	झातायात सर्भिस सेवा	2000/-
४१	कम्पाउण्ड हार्भेस्टर मेशीनको सेवा शुल्क (प्रत्येक पटकको लागि)	
	(क) नेपालमा दर्ता भएको	2000/-
	(क) नेपालमा दर्ता नभएको	5000/-
४२	अन्य हल्का धान, गहुँ, तोरी भान्ने मेशीनको सेवा शुल्क (प्रत्येक पटकको लागि)	
	(क) नेपालमा दर्ता भएको	500/-
	(क) नेपालमा दर्ता नभएको	1000/-
४३	होमस्टे व्यवसाय	1000/-
४४	e-sewa सञ्चालन	3000/-
अन्य क्षेत्र		
1.	बैंक, फाईनान्स, वित्तीय, संस्थाहरु (केन्द्रीय कार्यालय यस क्षेत्रमा रहेका र अन्य)	
	क वर्गको बैङ्क तथा वित्तीय संस्था	10000/-
	ख वर्गको बैङ्क तथा वित्तीय संस्था	8000/-
	ग वर्गको बैङ्क तथा वित्तीय संस्था	6000/-
	घ लघुवित्त तथा सिमित बैंकिङ कारोबार	5000/-
2.	सहकारी संस्थाहरु	

	क) ५० लाख सम्म कारोबार भएकालाई	750/-
	ख) ५० लाख भन्दा माथि १ करोड भन्दा कम कारोबार भएकालाई	1000/-
	ग) १ करोड भन्दा माथि कारोबार भएकालाई	2000/-
	घ) रेमिटन्स कारोबार	1000/-
3.	हाउजिङ्ग कम्पनी/प्लटिङ्ग	10000/-
4.	जग्गा प्लटिङ्ग (प्रति घडेरी)	3000/-
5.	सवारी साधन	
	क) सवारी साधन (ट्रयाक्टर, बस, मिनि बस, ट्रक, हेभी उपकरण)	1000/-
	ख) ई-रिक्सा/अटो रिक्सा	750/-
	ग) कार जिप भ्यान आदि	300/-
	ड) निजी शिक्षण संस्थाको विद्यार्थी बोक्ने यातायात	1000/-
6.	बोर्डिङ्ग तथा निजी विद्यालय	
	क) मन्टेश्वरी शिक्षा	500/-
	ख) प्रा.वि. तह	750/-
	ग) नि.मा.वि. तह	1000/-
	घ) मा.वि. तह	1500/-
	ड) कलेज तह	2000/-
7.	बहाल कर	
	क) कृषि प्रयोजनका लागि प्रयोग हुने जग्गा	१ प्रतिशत
	ख) व्यवसायीक प्रयोजनका लागि प्रयोग हुने जग्गा	२ प्रतिशत
	ग) अन्य बहालकर (घर बहाल कर बाहेक)	२ प्रतिशत
8.	घर बाहलकर संस्थागत	10 प्रतिशत
	मेला महोत्सवमा राखिने स्टल भाडाको	10 प्रतिशत
9.	जिम हाउस एवं फिटनेस सेन्टर/स्नोकर	1000/-
10.	विज्ञापन कर	
	क) होडिङ्ग बोर्ड प्रति स्क्वायर फुट	60/-
	ख) ग्लो बोर्ड प्रति स्क्वायर फुट	50/-
	ग) साईन बोर्ड प्रति स्क्वायर फुट	50/-
	घ) पोल बोर्ड प्रति स्क्वायर फुट	60/-
	ड) भित्ति लेखन, तुल व्यानर तथा विज्ञापनजस्ता सामग्री प्रतिगोटा	20/-
	च) मेला, स्वागत गेट, बाटो देखाउने बोर्ड र ईलेक्ट्रीक व्यानर प्रति स्क्वायर फुट	100/-
	संघ, संस्था, व्यापार, उद्योग आदिले आफ्नो कारोबार क्षेत्रमा २५ स्क्वायर फुट सम्मको विज्ञापन सामग्री राख्न पाउने र सो भन्दा माथि भए विज्ञापन कर लाग्नेछ	
11.	व्यवसायिक रुपमा पिकनिक स्पोर्ट, स्विमिङ्ग पुल (पर्यटन व्यवस्थापन शुल्क) प्रति पर्यटक शुल्क रु.२	2/-
12.	पार्किङ्ग शुल्क	
	क) जिप कार भ्यान टेक्टर टेम्पो आदीलाई वार्षिक	300/-
	ख) रिक्सा ठेला वार्षिक	200/-
	ग) तोकिएको क्षेत्रमा जिप कारमा २ घण्टासम्मको लागि	10/-
	घ) तोकिएको क्षेत्रमा जिप कारमा २ घण्टाभन्दा माथिको लागि	20/-
	ड) तोकिएको क्षेत्रमा मोटरसाइकल २ घण्टासम्मको लागि	5/-
	च) तोकिएको क्षेत्रमा मोटरसाइकल २ घण्टाभन्दा माथिको लागि	10/-
13.	एन सेल, एन टि सि टावर निर्माण, नविकरण शुल्क	5000/-
14.	मेला महोत्सव अनुमति शुल्क	
	क) ३ दिनसम्म	2000/-
	ख) ३ दिनभन्दा माथि	10,000/-
15.	न्यायीक दस्तुर	

	क) फिरोद दस्तुर	100/-
	ख) प्रतिउत्तर दस्तुर	50/-
	ग) समाव्हान दस्तुर	10/-
	घ) कोर्ट फि दस्तुर (विगोको)	
	(१) रु.२००००-सम्मको	100/-
	(२) रु.२००००- देखि माथी रु.२५००००- सम्मको	४ प्रतिशत
	(३) रु.२५००००- देखि माथी रु.७५००००- सम्मको	३ प्रतिशत
	(४) रु.७५००००- देखि माथी रु.१५०,००००- सम्मको	२ प्रतिशत
	(५) रु.१५०,००००- भन्दा माथी	१ प्रतिशत
	ड) नक्कल दस्तुर प्रति पाना (कार्यालयको तर्फबाट)	5/-
	च) मिलापत्र तथा अन्य निवेदन दस्तुर	10/-
	छ) मिलापत्र गराए बापतको दस्तुर	100/-
	ज) विगो भराउने, चलन, चलाए बापतको दस्तुर	विगोको अढाई प्रतिशत
16.	गैर सरकारी संस्था (NGOs) सिफारिश, नविकरण, कार्यविस्तार	
	क) १००००० सम्मको लागि	300/-
	ख) १००००० देखि ५००००० सम्म	500/-
	ग) ५००००० देखि १०००००० सम्म	1000/-
	घ) १०००००० भन्दा माथि	2000/-
17.	सडक काट्ने इजाजत (पूर्व पश्चिम महेन्द्र राजमार्ग बाहेक)	
	क) स्ल्याब ढलान काट्नु परेमा	5000/-
	ख) पिच सडक काट्नु परेमा	3000/-
	ग) कच्ची सडक काट्नु परेमा	500/-
	घ) फुटफाट वा नाली काट्नु परेमा	1000/-
18.	निवेदन / टिकट दस्तुर (अन्य राजस्व असुल गर्दा साथै असुल गर्ने)	10/-
19.	नगरपालिकाको व्याकहो लोडर(JCB)प्रयोग गरेबापतको शुल्क	
	क) नगरपालिकाको अनुदानमा सञ्चालित योजनामा प्रति घण्टा	1500/-
	ख) अन्य प्रयोजनको लागि (कार्य अवधी गणना गर्दा डोजर कार्यालय देखी सम्बन्धित कार्यस्थल सम्म जाँदा लाग्ने समय समेत गणना गरिनेछ)	1800/-
20.	नगरपालिकाको सर्भेक्षकबाट फिल्डमा गई कित्ता नापजाँच तथा छुट्याउने कार्य गरेमा :	
	क) ५ कट्टा वा सो भन्दा कम क्षेत्रफल भएको कित्ताको हकमा प्रति कित्ता	1500/-
	ख) ५ कट्टा भन्दा बढी क्षेत्रफल भएको कित्ताको हकमा प्रति कित्ता	2000/-
21.	(ख) नगरपालिकाको सभाहल - नगरपालिका भित्रका संघ संस्थाको लागि प्रतिदिन - नगरपालिका भन्दा बाहिरका संघ संस्थाको लागि प्रतिदिन - नगरपालिकाको ठूलो सभाहल	1500/- 2000/- 10,000/-
22.	नगरपालिकाको हल भाडा (क) वडा नं. ६ र ७ को संयुक्त वडा कार्यालयमा रहेको हल - नगरपालिका भित्रका संघ संस्थाको लागि प्रतिदिन - नगरपालिका भन्दा बाहिरका संघ संस्थाको लागि प्रतिदिन	1000/- 1500/-
23.	समुह वा टोल विकास संस्था दर्ता र नविकरण	150/-
24.	अटो रिक्सा अनुमति पत्र नयाँ र नविकरण	750/-
25.	प्यान सिफारिस	200/-
26.	विषय विज्ञ शिक्षकको सूचीकरण	

	क) आधारभूत तहको लागि	200/-
	ख) नि.मा.वि. तहको लागि	300/-
	ग) मा.वि. तहको लागि	500/-
27.	परीक्षा शुल्क	
	क) आधारभूत तहको परीक्षा शुल्क	400/-
	ख) पुनर्योग तथा स्तर वृद्धिको निवेदन शुल्क (प्रति विषय)	50/-
28.	विद्यालयको लागि	
	(क) कक्षा थप अनुमती प्रति कक्षा	
	पूर्व प्राथमिक (अनुमती)	2500/-
	आधारभूत तह (१- ५)	5000/-
	आधारभूत तह (६- ८)	8000/-
	माध्यमिक तह (९- १०)	10000/-
	माध्यमिक तह (११ - १२)	20000/-
	(ख) स्थानान्तरण	
	आधारभूत तह	40000/-
	माध्यमिक तह	50000/-
	(ग) नाम परिवर्तन	
	आधारभूत तह	20000/-
	माध्यमिक तह	25000/-
29.	कृषि तर्फ	
	क) विभिन्न वालीहरुको ईस्टिमेट तयारीका लागी	
	ख) कृषक समूह दर्ताको लागि	१५०/-
	ग) विद्युत महशुल छुटको लागि सिफारिश	१५०/-
	घ) बैङ्क ऋणको लागि सिफारिश	१५०/-
	ड) फलफूल, तरकारी नर्सरी स्थापनाको लागि सिफारिश	१५०/-
	३०. इट्टा उद्योगको लागि कच्चा पदार्थको रुपमा माटो उत्खननको लागि	
	• Force Draft उद्योगको लागि	१,७५,०००/-
	• Natural Draft को लागि	१,२५,०००/-
	३१. फोहरमैला व्यवस्थापन	

क्र. सं.	उपभोक्ताको किसिम	फोहोर उठाउने समय अनुसार प्रस्तावित शुल्क दर		
		दैनिक	साप्ताहिक	पाक्षिक
क	घर धुरी (प्रति भान्सा)	८०	४०	२५
ख	साधारण पसल (सहकारी, फेन्सी)	१००	६०	४५
ग	पसल			
	होलसेल	२५०	१५०	१००
	किराना	१५०	५०	३०
घ	मासु पसल			
	ठूला	१५००	६००	

	साना	५००	३००	
ड	डिपार्टमेन्टल स्टोर्स	५००	२५०	
च	तरकारी तथा फलफूल पसल			
	ठूला	१०००	५००	
	साना	५००	१००	
छ	हाट बजार		१५००	
ज	सैलुन पार्लर	३००	१००	८०
झ	होटल, पार्टि प्यालेस			
	ठूला	३५००	२०००	
	मझौला	२५००	१५००	
	स्थानीय	१५००	८००	
ञ	रेस्ट हाउस, ब्यारेक, होस्टल			
	१० कोठा सम्म	५००	२००	१५०
	१० देखी २० कोठा सम्म	७००	३००	२००
	२० कोठा भन्दा माथि	१०००	६००	४००
ट	चिया पसल			
	१० वटा सम्म टेबुल भएको	५००	२००	१५०
	१० देखी २० टेबुल भएको	७००	३००	२००
	२० कोठा भन्दा माथि टेबुल भएको	१०००	६००	४००
ठ	स्कूल	१०००	६००	४००
ड	वर्कसप			
	ठूला सवारी साधन	१५००	१०००	८००
	साना सवारी साधन	१०००	४५०	३००
	मेटर साईकल र साइकल	५००	३००	२००
ढ	ठूला, घरेलु तथा साना उद्योग	५००	३००	२००
ण	बेकरी	२०००	१०००	८००
त	ट्याचरी	१५००	८००	६००

३२. घर बहालकर : खैरहनी नगर क्षेत्रभित्र विभिन्न उद्योग, व्यवसाय तथा अन्य प्रयोजनको लागि भाडाकर असुल गर्ने प्रयोजनको लागि निम्नानुसारका स्थानको लागि निम्नानुसारको भाडादर कायम गरी भाडादरमा ५ प्रतिशतका दरले घरबहाल कर लगाउने ।

वडा नं.	स्थान	भाडा दर रु.	कैफियत
१	क) बुढी राप्ती पुल देखी तरकारी बजार सम्म राजमार्गको दायाँ बाँया न्यूनतम भाडा	२०००।-	
	ख) ज्यामिरे चोकको उत्तर दक्षिण आसपास २०० मिटर सम्म न्यूनतम भाडा	१५००।-	
	ग) अन्य स्थानको न्यूनतम भाडा	१०००।-	
२	क) चैनपुर चोक देखी उत्तर जाने बाटो २०० मिटरसम्म न्यूनतम भाडा	१५००।-	
	ख) अन्य स्थानको न्यूनतम भाडा	१०००।-	
३	सबै स्थानहरुमा न्यूनतम भाडा दर	१०००।-	
४	सबै स्थानहरुमा न्यूनतम भाडा दर	१०००।-	
५	(क) पुरानो खैरहनी चोक देखी दुङ्गे खोला पुलसम्म	२०००।-	

(ख) अन्य स्थानको न्यूनतम भाडा	१०००।-
६ क) पुलचोक देखी पुरानो पर्सा बजार हुँदै प्रहरी चौकीसम्म न्यूनतम भाडा	३०००।-
ख) पुरानो पर्सा बजार चोक देखी तनही पुल सम्म, मालपोत रोड न्यूनतम भाडा	३०००।-
घ) अन्य स्थानको न्यूनतम भाडा	२०००।-
७ सबै स्थानहरुमा न्यूनतम भाडा दर	१०००।-
८ क) मगनी चोक देखी बाबा पेट्रोल पम्पसम्म, चौबिस कोठी चोक देखी न्यूरोड हुँदै पम्पाखोला पुलसम्म न्यूनतम भाडा	६०००।-
ख) मगनी चोक देखी चात्रा खोला पुलसम्म, बाबा पेट्रोल पम्प देखी चैनपुर चोकसम्म न्यूनतम भाडा	५०००।-
ग) पम्पा खोला पुल देखी डेजी बोर्डिङ हुँदै मगनी चोक सम्म न्यूनतम भाडा	२०००।-
घ) न्यूरोड बजार देखी भित्र पस्ने बाटो हुँदै फिल्महल लाईन, मगनी चोक देखी खानेपानि चोकसम्म न्यूनतम भाडा	३०००।-
छ) अन्य स्थानको न्यूनतम भाडा	२०००।-
९ क) सिमलटाडी चोक आसपास राजमार्गको दाँया बाँया न्यूनतम भाडा	३०००।-
ख) सिमल टाडी चोक र बैरहनी चोक उत्तर दक्षिण २०० मिटरसम्म न्यूनतम भाडा	२०००।-
ग) अन्य स्थानको न्यूनतम भाडा	१५००।-
१० क) कठार बजार क्षेत्रन्यूनतम भाडा	१५००।-
ख) अन्य स्थानको न्यूनतम भाडा	१०००।-
११ सबै स्थानहरुमा न्यूनतम भाडा दर	१०००।-
१२ सबै स्थानहरुमा न्यूनतम भाडा दर	१०००।-
१३ सबै स्थानहरुमा न्यूनतम भाडा दर	१०००।-

पुनश्च : (क) माथि उल्लेखित भाडा दर उक्त स्थानमा रहेका प्रति कोठा तथा प्रति सटरको हो । उक्त सटर भन्दा भित्र तथा माथिल्लो तलामा आवासिय प्रयोजनको लागि वा गोदाम प्रयोजनको लागिप्रयोग गरिएका कोठाको तत् तत् स्थानको लागि तोकिएको भाडा दर भन्दा रु.५००।- कम हुनेछ । यदि कुनै संस्थाले उल्लेखित भाडादर भन्दा बढी तिर्ने गरी सम्झौता गरेको भए सोही आधारमा बहालकर असुल गरिनेछ । तर माथि उल्लेखित भाडा दर भन्दा कमको सम्झौता पेश भएको खण्डमा भने उल्लेखित दर मै बहालकर असुल गरिने छ ।

(ख) उपरोक्त भाडादर विभिन्न बैङ्क, वित्तिय संस्था, विद्यालय वा अन्य संस्थाले लिखितरूपमा सम्झौता गरी भाडामा बस्ने संस्थाको हकमा माथि उल्लेखित भाडा दर तथा करको दर लागु हुने छैन । त्यस्ता संस्थाको भाडादर सम्झौतामा उल्लेख भए बमोजिम नै भाडा रकम कायम गरी सो मा १० प्रतिशत कर असुल गरिने छ ।

(ग) दुङ्गा, गिट्टी, वालुवा, ग्रभेल लगायत नदीजन्य पदार्थ र माटोको राजस्व दर प्रदेश आर्थिक उनेले तोके बमोजिम हुनेछ ।

(घ) कुनै पनि संघ संस्था वा व्यवसायले घर तथा जग्गा भाडामा लिँदा सम्झौता गरेर लिनु पर्नेछ । त्यसरी सम्झौता गरिएको रकम यस आर्थिक ऐनमा उल्लेखित रकम भन्दा बढी भएमा सोह बमोजिम र कम भएमा यसै बमोजिम घर बहाल कर असुल गरिनेछ ।

३३. कवाडी मालसामान संकलन शुल्क :

क्र.सं.	सामानको नाम	ईकाई	दर	कैफियत
१	पुरानो उन , उनको टुक्रा	प्रति केजी	०।५०	
२	वियर, कोक, पेप्सीका बोतल	प्रति गोटा	०।५०	
३	अन्य बोतल, सिसा			
	(क) क्वाटर	प्रति गोटा	०।२०	
	(ख) हाफ	प्रति गोटा	०।५०	
	(ग) फुल	प्रति गोटा	१।-	
	(घ) फुटेको सिसा	प्रति केजी	०।५०	
४	पुरानो फलाम तथा स्टील, स्क्र्याप			
	(क) पुरानो फलाम	प्रति केजी	१।-	
	(ख) स्टील, स्क्र्याप	प्रति केजी	१।५०	
५	पुरानो कागज	प्रति केजी	०।५०	
६	पुरानो टायर, ट्यूब	प्रति केजी	०।५०	
७	थोत्रो टिन, जस्ता, टिनको बट्टा	प्रति केजी	०।५०	
८	पुरानो ड्रम	प्रति लिटर	०।१५	
९	(क) जुट र प्लाष्टिकको बोरा ५० केजी सम्म	प्रति गोटा	०।१५	
	(ख) जुट र प्लाष्टिकको बोरा १०० केजी सम्म	प्रति गोटा	०।५०	
१०	प्लाष्टिक जन्य वस्तु, पुराना भाँडा, जुत्ता चप्पल	प्रति केजी	१।-	
११	छाला, हाड, सिंह, प्याँख	प्रति केजी	१।-	
१२	जलेको मोबिल	प्रति लिटर	१।-	
१३	पुरानो पित्तल	प्रति केजी	३।-	
१४	तामा	प्रति केज	३।५०	
१५	ढलोटे	प्रति केज	६।-	
१६	काम नलाग्ने मेशिनरी औजार	प्रति केजी	०।७५	
१७	पोलिथिन पाईपको पुरानो टुक्रा	प्रति केजी	०।५०	
१८	पुरानो ब्याट्री	प्रति केजी	१।-	
१९	गार्मेन्ट कपडाको टुक्रा	प्रति केजी	०।५०	

२०	फलाम उद्योगबाट निष्केको फलामको धुलो	प्रति केजी	०।५०
२१	कार्पेटका टुक्रा	प्रति केजी	१।-
२२	अन्य कवाडी सामान	प्रति केजी	०।५०
२३	कार्टुन	प्रति केजी	०।५०
२४	आल्मुनियम स्क्रयाप	प्रति केजी	१।५०

च) आगामी आ.व.को लागि अनुमानित कर तथा गैर कर राजस्व रकम

संकेत नं.	आय शिर्षकहरु	आ.व. २०७७/०७८ आय अनुमान	आ.व. २०७७/०७८ जेष्ठसम्मको यथार्थ आय	आ.व. २०७८/०७९ को आय अनुमान
११३००	सम्पत्तिकर			
११३१३	एकिकृत सम्पत्तिकर	१७,५००,०००।००	१७०९,४७९६.४७	१९,०००,०००
११३१४	भूमिकर/मालपोत	१,०००,०००।००	१,२१३,४५६।००	१,२००,०००
११३१५	रेजगगा रजिष्ट्रेशन	३२,५००,०००।००		५५,०००,०००
११३२०	खुद सम्पत्तिमा लाग्ने कर			
११३२१	रेर बहालकर	४,०००,०००।००	२२०२३१५१.२७	५,०००,०००
११३२२	बहाल विदेरी कर	५००,०००।००	५८७०३३.५०	६००,०००
११४५०	पुर्वाधार सेवाको उपयोग तथा सवारी साधनमा लाग्ने कर			
११४५१	सवारी साधन कर (साना सवारी)	५००,०००।००	३९०,०००।००	४००,०००
११४७०	मनोरञ्जन तथा विपणन कर			
११४७२	बादफाद भई प्राप्त हुने विपणन कर	४९१,०००।००		५००,०००
११४७९	अन्य मनोरञ्जन कर	१००,०००।००		१००,०००
११६३०	कृषि तथा पशुजन्य कारोबारमा लाग्ने कर			
११६३१	कृषिजन्य वस्तुको व्यवसायिक कारोबारमा लाग्ने कर	२५०,०००।००	५९,२००।००	५०,०००
११६३१	पशुजन्य वस्तुको व्यवसायिक कारोबारमा लाग्ने कर	०।००		१००,०००
१४१५०	भाडा र रोयल्टी			
१४१५१	सरकारी सम्पत्तिको बहालबाद प्राप्त आय (जे.सि.बी भाडा)	५००,०००।००		५००,०००
१४१५१	सरकारी सम्पत्तिको बहाल बापत आय (सभाहल भाडा)	०।००		१००,०००
१४१५१	सरकारी सम्पत्तिको बहाल बापत (एम्बुलेन्स सेवा शुल्क)	०।००		१००,०००
१४१५१	सरकारी सम्पत्तिको बहाल बापत (व्यापारिक, व्यवसायिक प्रयोजन कोष, सदर भाडा)	०।००		३००,०००

१४१५१	सरकारी सम्पत्तिको बहाल बापत (अन्य आय)	०।००		५००,०००
१४१९०	अन्य शुल्क			
१४१९१	पर्यटन शुल्क	२००,०००।००		५०,०००
१४२१०	बस्तु तथा सेवाको विक्रीबाद प्राप्त कर			
१४२१२	सरकारी सम्पत्तिको विक्रीबाद प्राप्त रकम	२५०,०००।००		५००,०००
१४२१३	अन्य विक्रीबाद प्राप्त रकम (स्वास्थ्य सेवातर्फ)	०।००		२०,०००
१४२१३	अन्य विक्रीबाद प्राप्त रकम (कृषि विकासतर्फ)	०।००		५,०००
१४२१३	अन्य विक्रीबाद प्राप्त रकम (पशुपंक्षी विकासतर्फ)	०।००		५,०००
१४२१९	अन्य सेवा शुल्क तथा विक्री (प्राकृतिक श्रोतको विक्री गर्दा प्राप्त रकम)	१५,०००,०००।००		४,०००,०००
१४२१९	अन्य सेवा शुल्क (फोहोरमैला व्यवस्थापन)	२,०००,०००।००		२,०००,०००
१४२२०	प्रशासनिक सेवा शुल्क			
१४२२१	न्यायीक दस्तुर	५०,०००।००		१०,०००
१४२२३	शिक्षा क्षेत्रको आम्दानी	०।००		५००,०००
१४२२४	परीक्षा शुल्क	०।००		१०,०००
१४२२९	अन्य प्रशासनिक सेवा शुल्क	५००,०००।००		५००,०००
१४२४०	दस्तुर			
१४२४१	पार्किङ्ग शुल्क	१५०,०००।००		२०,०००
१४२४२	नक्शापास दस्तुर	६,०००,०००।००		३,०००,०००
१४२४३	सिफारिश दस्तुर	४,५००,०००।००		७,५००,०००
१४२४४	व्यक्तिगत रेडनादता दस्तुर	३५०,०००।००		३५०,०००
१४२४५	नाता प्रमाणित दस्तुर	१,३००,०००।००		५००,०००
१४२४९	अन्य दस्तुर (भवन अभिलेखीकरण)			१,०००,०००
१४२४९	अन्य दस्तुर	५,०००,०००।००		२,०००,०००
१४२५०	अन्य प्रशासनिक दस्तुरहरू			
१४२५४	रेडियो/एफ.एम. सञ्चालन दस्तुर	२५,०००।००		२०,०००
१४२६०	अन्य प्रशासनिक सेवा शुल्क			
१४२६५	अन्य क्षेत्रको आय (वन पैदावारको विक्री बापत प्राप्त हुने रकम)	०।००		५०,०००
१४३१०	दण्ड, जरिवाना र जफत			
१४३१२	न्यायिक दण्ड, जरिवाना र जफत	०।००		५,०००
१४३१२	प्रशासनिक दण्ड, जरिवाना र जफत (प्राकृतिक श्रोतसाग सम्बन्धित)	७००,०००।००		१,१००,०००
१४३१२	प्रशासनिक दण्ड, जरिवाना र जफत (अन्य)	०।००		१००,०००
१४३१३	धरौदी सदरस्याहा	०।००		१००,०००

१४५१०	चालूदावी तथा अन्य शुल्कहरु			
१४५११	बीमादावी प्राप्ति	०।००		१०,०००
१४५२०	अन्य राजश्व			
१४५२९	अन्य राजश्व	०।००		५००,०००
१४५२९	अन्य राजश्व (कवारी मालसामान विक्रि)	०।००		७००,०००
१४५२९	अन्य राजश्व (लागत सहभागिता)	०।००		३०,०००,०००
१४६१०	व्यवसाय कर			
१४६११	व्यवसाय कर	७,०००,०००।००		८,०००,०००
१५५१०	विविध प्राप्ति			
१५५११	बेरुजू	०।००		५००,०००
	जम्मा	१०१,११६,०००		१४६,५०५,०००

- (क) माथि उल्लेख हुन छुट भएका उद्योग व्यवसायको वार्षिक शुल्क त्यस्तै प्रकृतिको मिल्दोजुल्दो बर्गिकरण अनुसार असुल गरिनेछ ।
- (ख) माथि उल्लिखित कुनै पनि व्यवसायको दर्ता शुल्क उक्त उद्योगको लागि तोकिएको वार्षिक शुल्क भन्दा कम हुने छैन । लगानीको आधारमा दर्ता शुल्क वार्षिक शुल्क भन्दा कम भएमा त्यस्तो प्रकृतिको उद्योग तथा व्यवसायको लागि तोकिएको वार्षिक शुल्क बराबर दर्ता शुल्क असुल गरी दर्ता गरिनेछ ।
- (ग) व्यवसाय कर संकलन गर्न उद्योग वाणिज्य संघ/उद्योग संघसँगको साभेदारीमा वा नगरपालिकाको कर्मचारी/पदाधिकारी लाई मात्र पनि परिचालन गरी अभियानको रूपमा राजस्व संकलन गर्ने व्यवस्था मिलाईने छ । त्यस्तो अभियानमा संलग्न भएका कर्मचारी तथा पदाधिकारीहरुलाई नगरपालिकाले प्रोत्साहन स्वरूप आवश्यक व्यवस्था मिलाउने छ ।
- (घ) साविक गा.वि.स.हरुमा दर्ता भई वा दर्ताको लागि सिफारिस लिई सञ्चालनमा रहेका उद्योग व्यवसाय बाहेक अन्य सबै उद्योग व्यवसायलाई नयाँ दर्ता मानिनेछ । त्यस्ता उद्योग व्यवसायको साविक गा.वि.स.मा दर्ता भई प्रमाणपत्र लिएका वा नगरपालिकामा लाग्ने दर्ता शुल्क बुझाई दर्ताको लागि सिफारिस लिएका उद्योग व्यवसायलाई रु.५००।-प्रमाणपत्र दस्तुर लिई नगरपालिकामा दर्ता गरी नयाँ दर्ता प्रमाणपत्र प्रदान गरिनेछ ।
- (ङ) विदेशी नागरिकले व्यवसाय गर्दै आएका तर व्यवसाय दर्ता नभएकाको हकमा व्यवसायको प्रकृति अनुसारको वार्षिक व्यवसायकर लिईनेछ ।
- (च) जुनसुकै उद्योग तथा व्यावसाय नयाँ दर्ता हुँदा तोकिएको बमोजिमको दर्ता शुल्क लाग्नेछ । अन्य निकायमा दर्ता भई सञ्चालनमा रहेका तर नगरपालिकामा दर्ता नभएका उद्योग तथा व्यावसाय नगरपालिकामा दर्ता हुँदा दर्ता शुल्क तथा वार्षिक शुल्क असुल गरेर मात्र दर्ता गरिनेछ ।
- (छ) केबुल टेलिभिजन र एफ.एम. रेडियोको लागि तोकिएको इजाजत पत्र शुल्कको दश प्रतिशत शुल्क नविकरण शुल्कवापत लाग्नेछ । केबुल टेलिभिजन र एफ.एम. रेडियो सञ्चालकले आर्थिक वर्ष समाप्त नहुँदै नविकरण गराई सक्नु पर्नेछ । आर्थिक वर्ष समाप्त भए पछि नविकरण गर्दा लाग्ने शुल्कको प्रति महिना दश प्रतिशतका दरले थप शुल्क लिई एक वर्ष सम्म नविकरण गरी दिन सक्नेछ ।
- (ज) केबुल टेलिभिजन र एफ.एम. रेडियोको प्रमाणपत्रको प्रतिलिपि दस्तुर रु.५००।- लिईनेछ, साथै नगरपालिकाबाट जारी भएका प्रमाण-पत्रतथा अन्य कागजातको प्रतिलिपि दिँदा सो वापत छुट्टै शुल्क तोकिएकोमा सोही बमोजिम र उल्लेख नभएकाको हकमा रु.१००।- (एक सय) र सम्पत्ति कर तिरेको रसिदको प्रतिलिपि वापत रु.२५।-दस्तुर लिईनेछ ।
- (झ) नगरपालिका क्षेत्रभित्र विगतका वर्ष देखि सञ्चालनमा रहेका व्यवसायीहरुलाई यस नगरपालिकामा व्यवसाय दर्ता गर्नको लागि नगरपालिकाको व्यवसाय कर सम्बन्धी कार्यविधि, २०७७ बमोजिमको समयावधी उपलब्ध गराई दर्ता गर्न आह्वान गर्ने । सो समयावधी भित्र दर्ता गर्न आउने व्यावसायीलाई आर्थिक ऐनले तोकेको व्यवसाय कर तथा दर्ता शुल्क असुल गरी दर्ता गरि दिने । सो समय पश्चात दर्ता हुन आउने व्यवसायीलाई एक वर्ष ढीला गरी दर्ता गर्न आएमा विलम्ब शुल्क वापत जम्मा लाग्ने

शुल्कको १० प्रतिशत र सो भन्दा बढी ढीला गरी आएमा २० प्रतिशत विलम्ब शुल्क असूल गरी दर्ता गर्ने व्यवस्था मिलाउने ।

यस खण्डमा जुनसुकै कुरा लेखिएको भएतापनि नगरपालिकामा हालसम्म दर्ता नभएका उद्योग तथा व्यवसायले २०७८ पौष मसान्तसम्म दर्ता गरी नियमानुसार दर्ता तथा वार्षिक कर दाखिला गरेमा तथा दर्ता भएका उद्योग तथा व्यवसायले सो अवधिभित्र नविकरण गराएमा आ.व. २०७७/०७८ को वार्षिक करमा १५ प्रतिशत छुट दिईनेछ ।

- (ज) घर बहालकर दाखिला गर्नु पर्ने कतव्य भएको करदातालाई घरबहाल कर दाखिला गर्नको लागि नगरपालिकाको घर बहाल कर व्यवस्थापन कार्यविधि, २०७७ बमोजिमको समय दिई सूचना आवाहन गरिनेछ । सो समययावधिमा कर नतिर्ने तथा आर्थिक वर्षको अन्त्य सम्ममा बर दाखिला गरी सक्नु पर्नेमा दाखिला नगरेमा एक वर्ष ढिला गरी दाखिला गरेमा १० प्रतिशत र सो भन्दा बढी ढीला गरी दाखिला गरेमा २० प्रतिशत विलम्ब शुल्क असूल गर्नु पर्नेछ ।

यस खण्डमा जुनसुकै कुरा लेखिएको भएतापनि घरबहाल कर दाखिला गर्नु पर्ने कतव्य भएको संस्था तथा व्यक्तिले २०७८ पौष मसान्तसम्म घरबहालको विवरण दाखिला गरी सोही अवधिभित्र कर दायित्व समेत दाखिला गरेमा आ.व. २०७७/०७८ मा लाग्ने घरबहाल करमा १० प्रतिशत छुट दिईनेछ ।

- (ट) नयाँ व्यावसाय दर्ता गर्दा सोही आर्थिक वर्षको पहिलो छ महिनाभित्र दर्ता हुने व्यवसायलाई सोही वर्षको वार्षिक व्यावसाय कर समेत असुल गरिनेछ । सो समय भन्दा पछाडि दर्ता हुने व्यवसायलाई सोही वर्षको वार्षिक व्यावसाय कर असुल गरिनेछैन । तर अन्य निकायमा दर्ता भई नगरपालिकामा मात्र दर्ता नभएको व्यावसाय भए यो नियम लागु हुनेछैन ।

- (ठ) नयाँ उद्योग तथा व्यवसाय दर्ता गर्दा सोही आर्थिक वर्षको पहिलो छ महिनाभित्र दर्ता हुने उद्योग तथा व्यवसायलाई सोही वर्षको वार्षिक व्यावसाय कर समेत असुल गरिनेछ । सो समय भन्दा पछाडि दर्ता हुने उद्योग तथा व्यवसायलाई सोही वर्षको वार्षिक व्यावसाय कर असुल गरिनेछैन । अन्य निकायमा दर्ता भई नगरपालिकामा मात्र दर्ता नभएको उद्योग तथा व्यवसाय भए यो नियम लागु हुनेछैन ।

तर भौतिक पूर्वाधार निर्माण गर्नु पर्ने उद्योगको हकमा सो वर्षको वार्षिक व्यावसाय कर असुल गरिनेछैन । यस खण्डको प्रयोजनको लागि भौतिक पूर्वाधार निर्माण गर्नु पर्ने उद्योगको भन्नाले घर, भवन लगायत भौतिक संरचना निर्माण गर्नु पर्ने उद्योग सम्भन्धनु पर्दछ ।